

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. ०८१/८२ को बैशाखदेखि अषाढ मसान्तसम्म सम्पादित क्रियाकलापहरूको विवरण



नेपाल सरकार

गृह मन्त्रालय



जिल्ला प्रशासन कार्यालय

इनरुवा, सुनसरी

भनाई

सार्वजनिक सरोकारका विषयका सम्बन्धमा आवश्यक सूचना तथा जानकारीहरूमा नागरिकको सरल र सहज पहुँचलाई सूचनाको हककारूपमा लिइन्छ । सूचनाको हकले मौलिक हकका रूपमा मानव अधिकारको प्रवर्द्धन र लोकतन्त्र संस्थागत गर्न साथै आर्थिक अनुशासन कायम गर्दै, नागरिक सहभागिता र खुल्ला सरकारको मान्यता प्रवर्द्धन गर्न सहयोग गर्दछ । यसले नागरिक सशक्तीकरण गर्दै शासकीय मूल्य मान्यताको प्रवर्द्धन गर्दै सुशासन कायम गर्न सूचकको काम गर्दछ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम (३) बमोजिम प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट भए गरेका कार्यहरूको प्रगति विवरण तथा सम्बन्धित सूचनाहरू अद्यावधिक गरी राख्नुपर्ने र प्रत्येक ३/३ महिनामा website मार्फत सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार यस कार्यालयबाट आ.व. २०८१/०८२ को चौथो त्रैमासिक २०८१ बैशाख १ देखि अषाढ मसान्तसम्म सम्पादन भएका कार्यहरूलाई अद्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive disclosure) गरिएको छ । यसबाट नागरिकले कार्यालयबाट भएको सेवा प्रवाहको प्रगति सम्बन्धमा सुसूचित हुने अपेक्षा गरिएको छ । आगामी दिनमा सूचनाको हकको सम्मान र संरक्षण गर्न, सूचनाको वर्गीकरण र अद्यावधिक गर्न, सरल र सहज सूचना उपलब्धता गराउन, खुल्ला र पारदर्शी काम कार्यवाहीका निमित्त जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको छ ।

अन्त्यमा, स्वतः प्रकाशन तयार गर्न खटिनु हुने यस कार्यालयका स.प्र.जि.अ. श्री सुरेश आचार्य, स.प्र.जि.अ. श्री लोकमान श्रेष्ठ, प्र.अ. श्री केशव खतिवडा, प्र.अ. सन्तोष पोखरेल, प्र.अ. मनोज कुमार मेहता तथा क.अ. श्री दिलिप कुमार मेहतालाई धन्यवाद दिन चाहन्छु ।

मिति: २०८२।०३।३२

धर्मेन्द्र कुमार मिश्र
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, सुनसरी

जिल्ला प्रशासन कार्यालय, सुनसरी



धर्मेन्द्र कुमार मिश्र
प्रमुख जिल्ला अधिकारी



सुरेश आचार्य
सहायक प्रमुख जिल्ला अधिकारी



लोकमान श्रेष्ठ
सहायक प्रमुख जिल्ला अधिकारी



केशव खतिवडा
प्रशासकीय अधिकृत



सन्तोष पोखरेल
प्रशासकीय अधिकृत



मनोज कुमार मेहता
प्रशासकीय अधिकृत

बिषयसूची

Contents

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृया.....	2
१.१ पृष्ठभूमि.....	2
१.२ जिल्लाको चिनारी:.....	2
१.३. सुनसरी जिल्लाको नक्सा:.....	2
२. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार:.....	3
३. जिल्ला प्रशासन कार्यालय सुनसरीको संगठन संरचना र कार्य विवरण.....	4
३.१ जिल्ला प्रशासन कार्यालय सुनसरीको दरबन्दी.....	4
३.२ जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको कार्यविवरण:.....	4
३.२.१. प्रमुख जिल्ला अधिकारी:.....	4
३.२.२. सहायक प्रमुख जिल्ला अधिकारी:.....	4
३.३.३. प्रशासकिय अधिकृत:.....	5
४. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट प्रदान गरिने सेवाहरू:.....	7
५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवारी, सम्बन्धित शाखा प्रमुख.....	8
६. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, थर र पद.....	9
७. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	9
८. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	11
९. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	17
१०. गुनासो फछ्यौट भएको र बाँकी रहेको संख्या.....	17
११. जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिएका क्रियाकलापहरूको विवरण:.....	18
११.१. कार्यालयबाट नियमित सम्पादन भएका क्रियाकलापहरूको विवरण:.....	18
११.२. २०८१ श्रावण देखि २०८२ अषाढ मसान्तसम्म DDMC निर्णयहरू.....	20
११.३. सुनसरी जिल्लाबाट निर्वाचित प्रत्यक्ष तथा सामानुपातिक सांसदहरूको विवरण.....	24
११.३.१. प्रतिनिधि सभा सदस्य तर्फको उम्मेदवारहरूको अन्तिम नामावली विवरण.....	24
११.३.२. प्रदेश सभा सदस्य तर्फको उम्मेदवारहरूको अन्तिम नामावली विवरण.....	25
११.४. सुशासन तथा सेवा प्रवाह सम्बन्धी कार्यालयका गतिविधिहरू:.....	25
११.४.१. कार्यालयबाट भएका असल अभ्यासहरू:.....	25
११.४.२. प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय:.....	26
११.५. विविध कार्य तथा अभियानहरू:-.....	26
११.५.१. राष्ट्रिय परिचयपत्र अभियान:-.....	26
१२. तोकिए बमोजिमका अन्य विवरण.....	29
१३. अघिल्लो आर्थिक वर्षमा कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सो को विवरण.....	29
१४. जिल्ला प्रशासन कार्यालयको वेवसाइट.....	29
१५.१. कार्यालयको वेवसाइट.....	29
१५.२. कार्यालयको फेसबुक पेज.....	29
१५.३. कार्यालयको इमेल ठेगाना:.....	30
१५.४. कार्यालयको सम्पर्क फोन न:.....	30
१५. सूचना परियोजनामा प्राप्त वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौतासम्बन्धी विवरण.....	30
१६. संचालन गरेको कार्यक्रम सोको प्रगति प्रतिवेदन.....	30
१७. जिल्ला प्रशासन कार्यालय सुनसरीले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली.....	30
१८. सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय.....	30
१९. जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचनाहरू अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण.....	30

१. जिल्ला प्रशासन कार्यालयको स्वरूप र प्रकृया


१.१ पृष्ठभूमि


जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य उद्देश्य हो । स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारहरूको व्यवस्था गरेको छ । जिल्लाको समग्र शान्ति-सुरक्षा कायम गर्दै संघ, प्रदेश र स्थानीय तहबाट संचालित विभिन्न विकास निर्माणका कार्यमा समन्वयात्मक एवं सहजपूर्ण वातावरण स्थापित गर्नु नै जिल्ला प्रशासन कार्यालयको मुख्य कर्तव्य हो । साथै जिल्लामा अपराध रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघद्वारा निर्मित कानूनको कार्यान्वयन गर्नु गराउनु, कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्नु गराउनु, जिल्लाभित्र स्थापित सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत-सम्भार गर्नु गराउनु, विपद् व्यवस्थापन तथा राहत वितरण गर्ने, आपूर्ति व्यवस्थापन र वस्तु तथा सेवाको गुणस्तरियताको सुनिश्चितता प्रदान गर्ने, कालोबजारी नियन्त्रण तथा उपभोक्ताको हक-हित संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरी बजार अनुगमन गर्ने जस्ता कार्यहरू पनि यस कार्यालयले गर्नुपर्दछ । जिल्लामा नागरिकहरूलाई नाबालक परिचय-पत्र, नागरिकता तथा राष्ट्रिय परिचय-पत्र प्रदान गरी उनीहरूको व्यक्तिगतदेखि जैविक विवरणसम्मको संकलन, अभिलेखाङ्कन, व्यवस्थापन एवं संरक्षण गर्ने कार्यमा पनि यस कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ ।

१.२. जिल्लाको चिनारी:

सुनसरी जिल्ला नेपालको कोशी प्रदेशमा साविकको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो । प्रदेश भित्रको ऐतिहासिक गौरव बोकेको सुनसरी जिल्लाधार्मिक, शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा उदयपुर जिल्ला र सप्तकोशी नदीले सप्तरी सित छुट्याएको छ । इनरूवा यहाँको सदरमुकाम हो भने प्रमुख शहर धरान र इटहरी हो । १२५७ वर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा पुरुष ४,४९,०२३ र महिला ४,७७,९३९ गरी जम्मा ९,२६,९६२ मानिसको बसोबास रहेको छ । अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुती पनि यस जिल्लामा उत्पादन हुन्छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ । जिल्लामा मुख्यतया: राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुसलमान जातिको बसोबास पाइन्छ । शैक्षिक क्षेत्रमा समेत अग्रणी रहेको यस जिल्लामा मेडिकल, इन्जिनियर, फुड टेकनोलोजी लगायत सबै विषयको गुणस्तरीय अध्ययन अध्यापन भैरहेको पाइन्छ ।

१.३. सुनसरी जिल्लाको नक्सा:





२. जिल्ला प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार:

स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य प्रचलित ऐन, नियम बमोजिम जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारी निम्न बमोजिम रहेका छन् ।

- जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने,
- जिल्लामा सञ्चालित जिल्लास्तरका विकास निर्माण कार्यहरूमा समन्वय र सहयोग गर्ने,
- जिल्लाभित्र रहेका नेपाल सरकारका सम्पत्तिको रेखदेख र मर्मत-सम्भार गर्ने,
- नाबालक परिचय-पत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने,
- नागरिकता वितरण तथा विवरण अभिलेखाङ्कन र संरक्षण गर्ने,
- राष्ट्रिय परिचय-पत्र वितरण तथा विवरण अभिलेखाङ्कन गर्ने,
- राहदानीको सिफारिस तथा वितरण गर्ने,
- जिल्लामा आइपर्ने विपद्का घटनाहरूको व्यवस्थापन सम्बन्धी कामहरू गर्ने,
- बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने,
- संघ-संस्था दर्ता, नवीकरण र खारेजी गर्ने,
- हातहतियारको ईजाजतपत्र प्रदान, नवीकरण र नामसारी गर्ने,
- अवैध मदिरा बिक्री वितरण तथा उत्पादन नियन्त्रण गर्ने,
- नियमानुसार जग्गाको मुआब्जा निर्धारण र वितरण,
- जिल्लास्तरमा सार्वजनिक उत्सव, राष्ट्रिय दिवस मनाउने,
- जिल्ला स्थित कार्यालयहरूको समन्वय एवं अनुगमन, रेखदेख तथा नियन्त्रण गर्ने,
- प्रचलित कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्ने,
- प्रचलित कानून र नेपाल सरकारद्वारा निर्देशन भएबमोजिम अन्य काम कारवाही गर्ने,

३. जिल्ला प्रशासन कार्यालय सुनसरीको संगठन संरचना र कार्य विवरण

३.१. जिल्ला प्रशासन कार्यालय सुनसरीको दरबन्दी

सि.नं.	पद	दरबन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	२	
३	प्रशासकीय अधिकृत	४	
४	नायब सुब्बा	१२	
५	टा.ना.सु.	१	
६	लेखापाल	१	
७	कम्प्युटर अपरेटर	३	
८	खरिदार	६	
९	हलुका सवारी चालक	३	
१०	कार्यालय सहयोगी	८	

३.२. जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको कार्यविवरण:

३.२.१. प्रमुख जिल्ला अधिकारी:

- जिल्ला शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधनको संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन, सेवा प्रवाह, समन्वय र अनुगमन लगायतका सम्पूर्ण कामकाज ।

३.२.२. सहायक प्रमुख जिल्ला अधिकारी:

- वंशजको आधारमा (विदेशमा जन्मस्थान भएको समेत) नेपाली नागरिकताको प्रमाण पत्रको लागि निवेदन पेश भएको तर प्रमाण पेश गर्न नसक्नेको हकमा छानविन गरी निर्णय गर्ने,
- नेपालको संविधान, २०७२ तथा नेपाल नागरिकता ऐन, २०६३ बमोजिम पितृत्व वा मातृत्वको ठेगाना नभएको व्यक्तिलाई वंशजको नाताले नेपालको नागरिकता जारी गर्ने सम्बन्धमा छानविन गरी उक्त कुरा ठहरिन आएमा निवेदकलाई नेपालको वंशज नागरिकता जारी गर्ने,
- नेपाली नागरिकसंग विवाह गरेकी विदेशी महिलालाई वैवाहिक सम्बन्धका नाताले वैवाहिक अंगिकृत नागरिकता जारी गर्ने सम्बन्धमा छानविन गरी निर्णय गर्ने,
- अंगीकृत नागरिकताको प्रमाणपत्र प्राप्त गरेको नागरिकको त्यस्तो अंगीकृत नागरिकता प्राप्त गर्नु पूर्व जन्मेका सन्तानलाई नागरिकता जारी गर्ने सम्बन्धमा कानूनले तोकेको प्रक्रिया पूरा गरी निर्णयार्थ पेश गर्ने,
- अंगिकृत नागरिकताको लागि प्राप्त आवेदनहरू उपर छानविन गरी प्रशासकीय अधिकृतबाट पेश हुन आएमा राय सहित पेश गर्ने,
- नेपाली नागरिकताको प्रमाणपत्र परित्यागको लागि पेश हुन आएका निवेदन सम्बन्धमा छानविन गरी निर्णयार्थ पेश गर्ने,
- नेपाली नागरिकताको प्रमाणपत्रमा कुनै विवरण संशोधन गर्नुपर्ने अवस्था भई प्रशासकीय अधिकृतबाट पेश भएमा अन्य प्रमाण कागजातबाट पुष्टि हुने कानून विपरित नहुने गरी निर्णय गर्ने र द्विविधा पर्ने विषयमा रायसाथ पेश गर्ने,
- दैनिक प्रशासनिक एंव शान्ति सुरक्षा सम्बन्धी सम्पूर्ण कार्य प्रमुख जिल्ला अधिकारीको निर्देशन र समन्वयमा रही गर्ने,
- जिल्ला सुरक्षा समितिको सदस्य सचिव भई कार्य गर्ने,
- मुआवजा तथा रेन्ट कमिटी सम्बन्धि प्रारम्भिक कार्य गर्ने, गराउने,
- प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार सिमा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- मन्त्रालयमा नियमित रूपमा पठाउनु पर्ने प्रगति विवरण तयार गर्न लगाई पठाउने,
- रा.प.तृतीयस्तरका अधिकृतहरूको ७ दिनसम्मको घर विदा, पर्व विदा स्वीकृत गर्ने,

- हातहतियार खरखजाना दर्ताको लागि पेश भएमा कागजात अध्ययन गरी निर्णय गर्ने,
- Security Company दर्ता निर्णय, नवीकरण गर्ने, अर्को सहायक प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा निजलाई प्रत्यायोजित अधिकारको प्रयोग गर्ने,
- संघ-संस्था, पत्रपत्रिका र छापाखाना दर्ता गर्ने तथा संस्थाको विधान संशोधन गर्नेसम्बन्धी निवेदन परेमा आवश्यक प्रक्रिया पुरा गरी स्वीकृती दिने,
- निवेदन फाँटमा पर्न आउने ठाडो उजुरी तथा गुनासो व्यवस्थापन सम्बन्धमा आवश्यकताअनुसार प्रहरीको समेत सहयोग लिई पक्ष, विपक्ष झिकाई विद्यमान कानूनको परिधि भित्र रही मिले मिलाई दिने, नमिले राय साथ पेश गर्ने,
- जिल्ला भित्रका सरकारी र गैरसरकारी कार्यालयहरूको रेखदेख, नियन्त्रण र निरीक्षण सम्बन्धी सम्पूर्ण कार्य गर्ने,
- रासायनिक पदार्थ आयात गर्न सिफारिस माग भएको निवेदन उपर छानविन गरी प्रमाणको आधारमा उचित देखिएमा सम्बन्धित निकायमा सिफारिस गरी पठाउन पेश गर्ने,
- परीक्षा नियन्त्रण कार्यालयमा शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम, थर, जात र उमेर आदि सच्चाउन पठाउने सम्बन्धी निर्णय पर्चाको लागि छानविन गरी पेश गर्ने,
- राहदानी सम्बन्धी कामलाई व्यवस्थित गर्न मातहतका कर्मचारीलाई निर्देशन र समन्वय गरी काम सुचारु गर्ने, गराउने,
- साधारण तथा द्रुत राहदानीका लागि प्राप्त दरखास्तहरूमा आवश्यक छानविन गरी राहदानी जारी गर्न मनासिव देखिएमा केन्द्रिय राहदानी कार्यालयमा सिफारिस गरी पठाउने,
- लागु औषध र सुर्ति तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा अनुगमन समितिको संयोजक भई कार्य गर्ने,
- सूचना अधिकारीको रूपमा कार्य गर्ने,
- द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
- विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- बजार व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- गुनासो सुन्ने अधिकारीको रूपमा कार्य गर्ने,
- कारागार निरीक्षण व्यवस्थापन प्रतिवेदन सम्बन्धी काम गर्ने, गराउने,
- अर्को सहायक प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा निजलाई प्रत्यायोजित अधिकारको प्रयोग गर्ने,
- आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट तोकिएका अन्य कार्यहरू गर्ने,

३.३.३. प्रशासकिय अधिकृत:

क. राहदानी सम्बन्धी :

- राहदानी संयोजन केन्द्रको प्रमुख भई सोसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादन गर्ने,
- राहदानी ऐन, नियम र मन्त्रालयबाट प्राप्त निर्देशन वमोजिम यस जिल्लाका नागरिकहरूलाई राहदानी जारी एवं सिफारिस गर्ने,
- अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र लिई वसाइसराईका आधारमा यस जिल्लाबाट राहदानी लिनका लागि आवेदन पेश गरेमा नागरिकता प्रमाणपत्रको आधिकारिकता यकिन गरी सिफारिस गर्ने,

ख. नेपाली नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी :

- बाबुको नेपाली नागरिकता भएका नागरिकहरूलाई एकाघरका बाबु, आमा, वा वंशज खुल्ने दाजु, भाई, काका, बडाबाबु वा हजुरवुवाले नेपाली नागरिकताको प्रमाणपत्र राखी सनाखत गरेमा जो बुझ्नुपर्ने हो बुझी वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र दिने र अन्यको हकमा पेश गरी निर्णयानुसार गर्ने,
- विवाहित महिलाको हकमा निवेदीकाको वंशजको आधारमा बाबु खुल्ने बाबु, आमा, वा दाजु, भाईको नागरिकताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र राखी आवेदन गरेमा पति, ससुरा एकाघरका देवर, जेठाजुको सनाखत गरेमा बुझ्नुपर्नेमा बुझी वंशजको नाताले नागरिकता दिने,

- आमाको नागरिकता प्रमाणपत्र राखी नागरिकताको लागि आवेदन पेश गरेकोमा बाबु नेपाली नागरिक भएको एकिन गर्न बुझ्नु पर्ने प्रमाण बुझी, एकिन भएपछि आवश्यक प्रक्रिया पुरा गरी निर्णयको लागि पेश गर्ने,
- बाबु/आमा/दाजुको नागरिकता अन्य जिल्लाको भई वसाई सराईको प्रमाणपत्र पेश गरेकोमा बुझ्नुपर्ने भए बुझी नागरिकताको प्रमाणपत्र जारी गर्ने,
- नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले पतिको नेपाली नागरिकताको प्रमाणपत्र राखि नागरिकताको लागि आवेदन गरेकोमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न पेश गरी निर्णयानुसार गर्ने,

ग. नेपाली नागरिकताको प्रतिलिपि सम्बन्धी :

- नागरिकताको प्रतिलिपि माग गरेमा लगत भिडाई प्रमाण बुझी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिने,
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि माग भई निवेदन परेमा कार्यालय प्रति फेला नपरेमा निवेदनमा निवेदकले पुरानो सक्कलै प्रति पेश गरेकोमा बुझी मानिस एकिन सनाखत गराई अभिलेख कायम गरी प्रतिलिपि प्रदान गर्न पेश गर्ने,
- पुरानो सक्कलै प्रति पेश नभएकोमा आवश्यक प्रमाण बुझी प्रचलित कानून एवं मन्त्रालयबाट भएका निर्देशनहरू अनुसार नयाँ अभिलेख कायम गरी प्रतिलिपि प्रदान गर्न पेश गर्ने,
- अन्य जिल्लाबाट यस जिल्लामा बसाईसराई गरी स्थायी बसोबास गर्ने नेपाली नागरिकले प्रतिलिपिको लागि निवेदन पेश गरेमा सम्बन्धित जिल्ला प्रशासन/ईलाका प्रशासन कार्यालयबाट अभिलेख प्राप्त गरी प्रतिलिपि प्रदान गर्न पेश गर्ने,
- कुनै व्यक्तिले आफुले प्राप्त गरेको ना.प्र. को विवरण कानून बमोजिम संसोधन गर्नु पर्ने भई आवश्यक प्रमाण राखी निवेदन दिएमा छानविन गरी पेश गर्ने,
- यस कार्यालयमा कायम रहेका नागरिकता सम्बन्धि अभिलेख अन्य जिल्ला प्रशासन कार्यालय वा निकायबाट माग भई आएमा वा सरोकारवाला व्यक्तिले प्रयोजन खुलाई माग गरेमा विवरण भिडाई अभिलेख दिने,

घ. प्रशासन सम्बन्धी :

- नागरिकता प्राप्त गर्ने उमेर पूरा नभएका नेपाली नागरिकका नाबालक सन्ततीलाई नाबालक परिचय पत्र जारी गर्ने,
- उद्योग व्यवसायीहरूलाई उपलब्ध गराइने रसायनको सिफारिस एवं सुविधा सम्बन्धमा राय सहित पेश गरी भएको निर्देशन अनुसार कार्यान्वयन गर्ने,
- हातहतियार खरखजाना, ईजाजत पत्र जारी गर्न र नामसारी गर्न माग भएकोमा नियमानुसार राय साथ पेश गर्ने, साथै नवीकरण गर्ने,
- कर्मचारीको विभागीय स्वीकृति सम्बन्धमा प्रारम्भिक कार्य पूरा गरी पेश गरी निर्णय भएअनुसार गर्ने,
- आफू मातहतका कर्मचारीहरूको सुपरीवेक्षक भई कार्य सम्पादन मूल्याङ्कन गर्ने,
- तोकिए बमोजिम नाता प्रमाणित गर्न पेश गर्ने,
- परीक्षा नियन्त्रण कार्यालयमा नाम, जात, थर, उमेर सच्याउने सम्बन्धी निर्णय पर्चाको लागि छानविन गरी पेश गर्ने,
- मासिक प्रतिवेदन, पाक्षिक प्रतिवेदनहरू तयार गरी पेश गर्ने एवं मन्त्रालयमा पठाउने,
- मातहत कर्मचारीको पर्व विदा र भैपरी आउने विदा, ७ (सात) दिनसम्मको घर विदा स्वीकृत गर्ने,
- संघ संस्था दर्ता, छापाखाना, र पत्रपत्रिका दर्ता सम्बन्धमा राय सहित पेश गरी भएको निर्देशनअनुसार कार्यान्वयन गर्ने र नवीकरण गर्ने,
- बजार तथा चलचित्र घर लगायत तोकिएका क्षेत्रहरूको अनुगमन गरी प्रतिवेदन पेश गर्ने, गराउने,
- दैवी प्रकोप, मुआब्जा एवं रेन्ट, द्वन्द व्यवस्थापन, क्षतिपूर्ति र शान्तिसँग सम्बन्धित कार्य गर्ने,

- आदिवासी जनजाति, मधेशी, दलित प्रमाणित गर्नको लागि पेश भएका निवेदन उपर छानविन गरी प्रमाणित गरिदिने,

४. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट प्रदान गरिने सेवाहरू:

क. स्थानीय प्रशासन शाखा :

- ठाडो उजुरी वा शान्ति सुरक्षा सम्बन्धी कार्य,
- संघ-संस्था दर्ता, नवीकरण र शाखा विस्तार,
- भारतीय पेन्सन, रहलपहल, शपथ-पत्र सम्बन्धी सिफारिस,
- मधेशी, दलित, आदिवासी-जनजाति प्रमाणित,
- छापाखाना तथा पत्रपत्रिका दर्ता,
- हातहतियार दर्ता, नवीकरण र नामसारी,
- नाबालक परिचय-पत्र जारी,
- पारिवारिक विवरण प्रमाणित,
- दूई नामथर, जन्ममिति प्रमाणित,
- आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन,
- गुनासो व्यवस्थापन तथा सहजीकरण,
- जिल्ला विपद्सम्बन्धी कार्यहरू,

ख. राहदानी शाखा :

- राहदानी फाराम संकलन,
- द्रुत सेवाको लागि सिफारिस तथा अभिलेख प्रमाणित,
- राहदानी वितरण,
- MRP को विवरण संसोधन,

ग. नयाँ नागरिकता शाखा :

- वंशजको आधारमा नागरिकता वितरण,
- वैवाहिक अंगिकृत नागरिकता वितरण,
- कर्मचारी परिवारको नाताले दिइने नागरिकता वितरण,
- गैर आवासियक नागरिकता वितरण

घ. प्रतिलिपि नागरिकता शाखा :

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण,
- नामथर, ठेगाना, जन्ममिति संसोधन,
- नागरिकता अभिलेख प्रमाणिकरण,

ङ. आर्थिक प्रशासन शाखा :

- राहदानी तथा मुद्दासम्बन्धी राजश्व संकलन,
- राजश्व तथा विनियोजनको कारोबार, लेखाङ्कन र परीक्षण,
- मुआब्जा वितरण

च. मुद्दा शाखा :

- विभिन्न मुद्दाहरू दर्ता र व्यवस्थापन,
- सवारी दुर्घटना तथा क्षतिपूर्तिसम्बन्धी मुद्दा रेखदेख,
- अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा रेखदेख,
- सार्वजनिक अपराध नियन्त्रण तथा मेलमिलापमा सहजीकरण,
- ठाडो उजुरी सम्बन्धी कार्यहरू,

छ. अनुचित लेनदेन तथा बैदेशिक रोजगारी ठगी शाखा :

- बैदेशिक रोजगारी सम्बन्धी ठगी सम्बन्धी दर्ता भएका निवेदन सम्बन्धमा कार्यहरु
- अनुचित लेनेदेन (मिटरब्याज) सम्बन्धी दर्ता भएका निवेदन सम्बन्धमा कार्यहरु

ज. राष्ट्रिय परिचय-पत्र ईकाई :

- ना.प्र. प्राप्त व्यक्तिहरुको वैयक्तिक तथा जैविक विवरण संकलन,
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संसोधन,

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवारी, सम्बन्धित शाखा प्रमुख

सि. नं.	शाखा/फाँट	कर्मचारी	कर्मचारीको नाम थर	पद	यस कार्यालयमा हाजिर मिति	मोबाइल नं.
		सङ्केत नं.				
१		१८२२७९	धर्मेन्द्र कुमार मिश्र	प्र.जि.अ.	२०८१/०९/२६	९८५२०८७७७७
२		१८७४५०	सुरेश आचार्य	स.प्र.जि.अ.	२०८२/०३/२७	९८५२०४३१५१
३		१५७०४८	लोकमान श्रेष्ठ	स.प्र.जि.अ.	२०८१/०७/०५	९८५२०४०७७७
५		१६६९३९	केशव खतिवडा	प्र.अ.	२०७८/०३/३१	९८५२०६६०६६
६		१९९३८५	सन्तोष पोखरेल	प्र.अ.	२०८१/१०/०३	९८४९६८२०३६
६		२४९७३७	मनोज कुमार मेहता	प्र.अ.	२०८१/०६/२१	९८४२५४४८१५
७	प्रशासन	२००१४९	मनु पोखरेल	ना.सु.	२०७७/०३/२३	९८४२०७९००७
८		१८५८४६	सन्दिप सुवेदी	ना.सु.	२०७५/०२/१०	९८५२०६०१३२
९		२१३९९१	राजनिश भट्टराई	खरिदार	२०७७/१२/२२	९८४२३३२०५५
		२०५४५८	शोभा तिमिसिना	खरिदार	२०८१/१२/२५	९८४९६८२०३६
१०		२२९०१०	दिलिप कुमार मेहता	क.अ.	२०७८/०२/१३	९८४२१२३८०६
११	नयाँ नागरिकता	१९९४९७	रोसन कुमार साह	ना.सु.	२०७८/०५/२९	९८४२४९९३५७
१२		१६८८३१	रुद्र बहादुर बोगटी	ना.सु.	०६/०६/२०८१	९८४२८५८१२०
१३		२३४३६७	सृजना चौधरी	खरिदार	२०८१/१२/१४	९८६८५७०६६८
१४		सेवा करार	निरञ्जन पोखरेल	क.अ.	२०७३/१२/०१	९८४२८६१९८०
१५		ज्यालादारी	दुर्गा देवी अधिकारी दुलाल	द.सहयोगी		९८६२१३१५००
१६	प्रतिलिपि	१८६०४०	महेश पोखरेल	ना.सु.	२०८१/०१/०३	९८४२२६४५३८
१७		२०००७९	उमेश पोखरेल	ना.सु.	२०८०/०५/०३	९८४२२८५७४०
१८		१६६४२७	यदु कुमार घिमिरे	ना.सु.	२०७९/११/२५	९८४२०६४६१६
१९		१२३११९	युवराज भट्टराई	ना.सु.	२०८०/०४/०४	९८४२०३६११९
२०		सेवा करार	रामबाबु सुवेदी	क.अ.	२०७१/०४/०१	९८४२२३७३६८
२१	ना.अभिलेख	२५०४१७	गोविन्द कुमार चौधरी	खरिदार	५२२१२०८१	९८१५३४८१३८
२२	मुद्दा	१५६८७६	ढाका प्रसाद बराल	ना.सु.	०३/०१/२०७९	९८४२०६९६२६
२३		१५६६८२	ढक प्रसाद भट्टराई	ना.सु.	२०७८/०४/१०	९८४२९३६६६६
२४		१६१७७३	मोहन सुवेदी	ना.सु.	२०७६/०१/२२	९८५२०६१९४५
२५	अनुचित लेनदेन	१८६२०३	भगवान दाहाल	ना.सु.	२०७८/११/२९	९८५२०५५२६५
२६	राहदानी	१९६२६५	रेखा कुमारी कार्की	ना.सु.	२०७६/१०/३०	९८४९१९११९८
२७		२०४४३६	एलिश पोखरेल	खरिदार	२०७७/०८/१४	९८४२४३६४०९
२८		२४६१७०	सुदिप कुमार मेहता	खरिदार	२०८०/०७/०२	९८४७२०४०७३
२९	लेखा	२०३३५५	चक्र बहादुर खड्का	लेखापाल	२०८१/०२/२०	९८४४६४५०२०
३०	राष्ट्रिय परिचर पत्र	सेवा करार	पारस थापा	दर्ता अपरेटर	२०७७/०३/१५	९८४२५४४९७६
३१		सेवा करार	अद्वितिय सुवेदी	दर्ता अपरेटर	२०७७/०३/१५	९८६१३९७६९२
३२		ज्यालादारी	लक्ष्मण राजवंशी	दर्ता अपरेटर		९८४३३८४०७९
३३		ज्यालादारी	प्रतिक प्याकुरेल	दर्ता अपरेटर		९८२६१२२४८६
३४		ज्यालादारी	मिरा दाहाल	द.सहयोगी		९८६६१९४४३७

३५		सेवा करार	विरेन्द्र कुमार मेहता	ह.स.चा.	२०६९/०७/०१	९८४२०२४३६४
३६		सेवा करार	मुकेश चौहान	ह.स.चा.		९७४६९५७६९९
३७		सेवा करार	प्रमोद तामाङ्ग	ह.स.चा.		९८०७०३३६२१
३८		सेवा करार	पविना पौडेल	का.स.		९८६४००७०३९
३९		सेवा करार	सागर रेग्मी	का.स.		९८५२०२२०२२
४०		सेवा करार	जमूना मेहता	का.स.	२०७९/०४/०१	९८६२२३२०८८
४१		सेवा करार	भूपेन आचार्य	का.स.		९८१७००१०७३
४२		ज्यालादारी	निर बहादुर भण्डारी	का.स.		९८४२२३६९९०
४३		ज्यालादारी	तारा बहादुर कार्की	का.स.		९८४२३६८५५६

६. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, थर र पद

कार्यालय प्रमुख- प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र

गुनासो सुन्ने अधिकारी/प्रवक्ता - स.प्र.जि.अ. श्री सुरेश आचार्य

सूचना अधिकारी — स.प्र.जि.अ. श्री लोकमान श्रेष्ठ

७. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- नेपालको संविधान, २०७२
- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- नेपाल नागरिकता नियमावली, २०६३
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधिनिर्देशिका, २०६३
- संस्था दर्ता ऐन, २०३४
- केही सार्वजनिक (अपराध र नियम) ऐन, २०२७
- कालोबजारी तथा केही अन्य सामासिक अपराध तथा सजाय ऐन, २०३२
- छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८
- छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४९
- राहदानी ऐन, २०२४
- राहदानी निर्देशिका, २०६७
- राहदानी निर्देशिका (पहिलो संशोधन), २०७१
- राहदानी नियमावली (तेस्रो संशोधन), २०७२
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५
- विष्फोटक पदार्थ ऐन, २०१८

- लागूऔषध (नियन्त्रण) ऐन, २०३३
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली, २०६७
- स्थानीय प्रशासन ऐन, २०२८
- सुशासन)व्यवस्थापन तथा संचालन (ऐन, २०६४
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७५
- हातहतियार तथा खरखजाना ऐन, २०१९
- विष्फोटक पदार्थ ऐन, २०१८
- अत्यावश्यक सेवा संचालन ऐन, २०१४
- अत्यावश्यक वस्तु संरक्षण ऐन, २०१२
- वन ऐन, २०४९
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९
- सुरक्षा निकाय सम्बन्धी कानूनहरू
- सडक ऐन, २०३१
- कारागार ऐन, २०१९
- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
- उपभोक्ता संरक्षण ऐन, २०७५
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- अध्यागमन ऐन, २०४९
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
- स्थानीय सरकार संचालन ऐन, २०७४
- राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५
- विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७०
- विदेशिक नागरिक नियमन निर्देशिका, २०७४
- संक्रामक रोग ऐन, २०७८
- नेपाल सरकारले तोकिएको अन्य प्रचलित कानूनहरू

८. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

नेपाल सरकार, गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, सुनसरी
नागरिक वडापत्र
१. नागरिकता

सि.नं	उपलब्ध हुने सेवाको विवरण	आवश्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई	गुनासो सुन्ने अधिकारी	सम्पर्क कोठान
१.१	वंशजको आधारमा नेपाली नागरिकता	<p>क) निवेदक साविकदेखि सुनसरी जिल्लाको स्थायी बासिन्दा रहेको हकमा :-</p> <p>१. अनुसूची १ को फाराममा सम्बन्धित स्थानीय तहको सिफारिस । २. बाबु र आमाको ना.प्र. साथै विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाणपत्र । ३. बाबु आमा नभए दाजु/भाइ वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र नाता प्रमाणित । ४. बाबु, आमा वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु/भाइ वा तीनपुस्ता भित्रको नजिकको नातेदारसँगको नाता प्रमाणित र निजको सनाखत । ५. फोटो २ प्रति ६. जन्ममिति खुल्ने जन्मदर्ता प्रमाण पत्रका साथ शैक्षिक योग्यताको प्रमाण पत्र /नाबालक परिचय पत्र ।</p> <p>ख) अन्य जिल्लाबाट बैसाई सरी यस जिल्लामा स्थायी वसोवास रहेको हकमा थप:-</p> <p>१. बैसाई सराई दर्ता प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घर निर्माण अनुमती / निर्माण सम्पन्न प्रमाणपत्र ४. पानी/ बिजुली/टेलिफोन महसुल कार्डजस्ता घर बासको प्रमाण ५. मतदाता परिचय पत्र / मतदाता परिचय पत्रको अभिलेख ६. बैसाई सरैर आउनेहरूको लागि बैसाई सरी आएको जिल्लाबाट बाबु/आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी भिडेको अभिलेख ।</p>	प्रमाण पुगेकोमा उसै दिन	रु १०१-को टिकट	सहायक प्र.जि.अ.प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	१६
१.२	वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)	<p>१. अनुसूची ७ बमोजिमको निवेदनमा स्थानीय तहको सिफारिस २. पतिको नेपाली नागरिकताको प्रमाण पत्र. । ३. विवाह दर्ता प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा । ५. पतिको नेपाली नागरिकताको प्रमाणपत्र । ६. पतिको सनाखत, पति नभएमा सासु,ससुरा, देवर जेठाजु वा पतिको नाता भिड्ने नजिकको नेपाली नागरिक (नातेदार)को सनाखत । ७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) ८. भारतबाहेक अन्य देशको महिलाको हकमा राहदानी सहित मान्य अवधिको भिसा । ९. साविकको राष्ट्रियता खुल्ने प्रमाण ।</p>	प्रमाण पुगेकोमा उसै दिन	रु १०१-को टिकट	सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	१६
१.३	कर्मचारी परिवारको नाताले	<p>१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सार्वजनिक संस्थान/विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक/कर्मचारीका परिवार भए सम्बन्धित कार्यालय/निकायको सिफारिस । २. वंशज भए अनुसूची-१ / वैवाहिक अंगीकृत भए अनुसूची ७ बमोजिमको निवेदनमा स्थानीय निकायबाट सिफारिस । ३. हालसाल खिचेको अटो साइजको फोटो ४ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र । ७. कर्मचारी परिचय पत्र । ८. सम्बन्धित जिल्लाबाट ना.प्र.प्रको प्रमाणित अभिलेख ।</p>	प्रमाण पुगेकोमा उसै दिन	रु १०१-को टिकट	सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	१६
२. नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि							

२.१	वंशज/ जन्मसिद्ध / जन्मको आधारका नेपाली नागरिकताप्रमाणपत्रको प्रतिलिपि	<p>१. सुनसरी जिल्लाबाट जारी भै यसै जिल्लामा स्थायी बसोबास गरेकाहरुको हकमा -तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस । -बँसाई सराई प्रमाण पत्र । -घर जग्गा स्थायी बसोबास तथा जग्गाधनी प्रमाण पूर्जा । - नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयबाट प्रमाणित अभिलेख । - नागरिकता प्रमाणपत्र र जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र निजको नेपाली नागरिकताको प्रमाण पत्र ।</p> <p>२.अन्य जिल्लाबाट नागरिकता प्राप्त गरी यस जिल्लामा बसाइ सरी आएकाको हकमा थप:- -तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस । -बँसाई सराई प्रमाण पत्र । -घर जग्गा स्थायी बसोबास तथा जग्गाधनी प्रमाण पूर्जा । -घर निर्माण अनुमति/निर्माण सम्पन्न प्रमाणपत्र । -पानी/ बिजुली/टेलिफोन महसुल कार्डजस्ता घर बासको प्रमाण । -मतदाता परिचय पत्र/मतदाता परिचय पत्रको अभिलेख । -नागरिकताको प्रमाण पत्र जारी गर्ने कार्यालयबाट प्रमाणित अभिलेख । -नागरिकता प्रमाणपत्र र जारी मिति खुलेको प्रमाण र विवरण अस्पष्ट भए सनाखत गर्ने नातेदार र निजको नेपाली नागरिकताको प्रमाण पत्र ।</p> <p>३. पतिको नामथर र ठेगाना कायम गरी नागरिकताको प्रमाण पत्रको प्रतिलिपि- -तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस -पतिको सक्कल नागरिकताको प्रमाणपत्र र पति / ससुरा /देवर / जेठाजु कार्यालयमा उपस्थित भए सनाखत गर्ने -विवाह दर्ता प्रमाणपत्र -साविकमा जारी भएको सक्कल नागरिकताको प्रमाण पत्र -अभिलेख प्रमाणित</p> <p>४.पतिको नाम थर हटाइ संशोधित प्रतिलिपि:- - तोकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस । - सम्बन्ध विच्छेद दर्ता प्रमाण पत्र । - अदालतको प्रमाणित फेसला । -साविकको सक्कलै नागरिकताको प्रमाणपत्र ।</p> <p>५. नागरिकता परित्यागको लागि आवश्यक कागजातहरु -सक्कल नागरिकता प्रमाणपत्र । -राहदानी वाहकको हकमा सक्कल राहदानी । -अनुसूची ९ बमोजिमको निवेदन । - निवेदक स्वयंको उपस्थिति वा नेपाली दूतावास/वाणिज्य दूतावासको पत्र । -चालचलन तथा अन्य व्यहोरा प्रहरी मार्फत थप बुझ्न सकिने ।</p>	प्रमाण पुरोकामा उसै दिन	रु १३।-को टिकट	सहायक प्र.जि.अ. प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	१६
२.२.	नेपाली अङ्कित नागरिकताको प्रमाणपत्रको प्रतिलिपि	<p>१. रित पूर्वकको निवेदन । २. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण । ३.जिल्लामा अभिलेख नभएकाहरुको हकमा नागरिकता जारी गर्ने निकायबाट प्रमाणित अभिलेख र सम्बन्धित व्यक्ति एकीन गर्न स्थलगत सर्जिमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाइने ।</p>	प्रमाण पुरोकै दिन	रु १३।-को टिकट			१६
३. नाबालक परिचय पत्र:-							

३.१	नाबालक परिचयपत्र तथा प्रतिलिपि	<p>१. साविकदेखि सुनसरी जिल्लामा स्थायी बसोबास गरेकाको हकमा -ताकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको सिफारिस । -बाबु र आमाको नागरिकताको प्रमाणपत्र । -आमाको नागरिकतामा पतिको नाम उल्लेख नभएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र । -नाबालकको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र । पासपोर्ट साईजको हालै खिचेको फोटो-३ प्रति ।</p> <p>२. अन्य जिल्लाबाट बैसाई सरी आएकाको हकमा थप अनिवार्य पेश गर्नुपर्ने कागजातहरू - ताकिएको ढाँचामा सम्बन्धित स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिस । -बैसाई सराई दर्ताको प्रमाणपत्र सङ्गलै तथा प्रतिलिपि । - CIMS अभिलेख । -जग्गाधनी दर्ता प्रमाणपत्र सङ्गलै तथा प्रतिलिपि वा मतदाता परिचयपत्र ।</p> <p>३. विदेशमा जन्म भएका नाबालकहरूको हकमा आवश्यक पर्ने कागजातहरू -विदेशमा जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate । -नेपाल आँउदा प्रयोग भएको बच्चाको One Way Travel Document वा राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप(Arrival Stamp) । -बच्चा लिएर आउने बाबुआमाको राहदानी र सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप र</p> <p>४. कर्मचारी परिवारको हकमा थप कागजात -कार्यरत कार्यलयको सिफारिस पत्र र -आमा/बुबाको बाहिरी जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीत भै आएको नागरिकताको प्रमाणपत्रको अभिलेख अनिवार्य ।</p>	सबै प्रमाण पुगमा दरखास्त दिएकै दिन	रु.१०।-को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।-को टिकट	सहायक प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	१४
-----	--------------------------------	---	------------------------------------	--	---	--	----

४. राहदानी

४.१	साधारण राहदानी	<p>निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति । २. नेपाली नागरिकताको प्रमाणपत्रको सङ्गलै प्रति र सोको २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) । ३. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जारी गरिएको नाबालक परिचय पत्र रनिजको बाबु वा आमा दुवै जनाको नागरिकताको प्रमाण पत्र र सोको प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सङ्गलै प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि । ४. पहिले राहदानी लिएको भए सोको सङ्गलै प्रति वा प्रतिलिपि । अन्यत्र जिल्लाबाट बैसाई सराई गरी आउनेको हकमा माथि उल्लेखित कागजातहरू बाहेक निम्न कागजातहरू पेश गर्नुपर्नेछ:- क. बैसाई सराई दर्ता प्रमाणपत्र । ख. जग्गाधनी प्रमाण पूर्जा । ग. घरको नक्सा पास प्रमाणपत्र । घ. बैसाई सराई आउनेहरूको लागि बैसाई सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । ङ. अन्य जिल्लाबाट नाबालक बनिस्केको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । अन्यत्र जिल्लाबाट नागरिकता लिई सुनसरी जिल्लामा विवाह गरी आउनेको हकमा क. विवाह दर्ता प्रमाणपत्र । ख. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि । सुनसरी जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा क. सम्बन्धित कार्यालय/निकायको सिफारिस पत्र । ख. नागरिकताको सङ्गलै प्रमाण पत्र । ग. सम्बन्धित जिल्लाबाट अभिलेख लिइने । घ. कर्मचारी परिचय पत्र ।</p>	राहदानी विभागबाट प्राप्त भएको २ दिन पछी ।	साधारण राहदानीका रु ५,००० ।-१० बष मुनका नाबालकहरूका रु २,५००।-हराएका, बाप्राएका राहदानीका हकमा रु १०,०००।-	राहदानी शाखा:- प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..	१६
४.२.	हराएको राहदानी पुनः प्राप्ति सम्बन्धी	१. साविकको राहदानीको प्रतिलिपि । २. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट । (राहदानी हराएको हकमा मनासिब आधार बेगर द्रुत सेवा सिफारिस गरिने छैन) ।					
५. संस्था दर्ता तथा नवीकरण							

५.१.	संस्था दर्ता	<p>१. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरूको संयुक्त निवेदन ।</p> <p>२. सम्बन्धित स्थानीय तह/पालिकाको सिफारिस ।</p> <p>३. तदर्थसमितिका पदाधिकारी र सदस्यहरूले नेपाली कागजको प्रत्येक पानाको तल माथि दस्तखत गरेको विधान ३ प्रति र विधानको Word Format मा soft copy फाइलसाथ पेश गर्ने ।</p> <p>४. निम्न कुराहरू खुलेको भेलाको सर्वसम्मत् निर्णय,</p> <ul style="list-style-type: none"> ○ तदर्थ समितिका पदाधिकारीहरूको चयन गरिएको । ○ संस्थाको नाम र ठेगाना छनोट गरिएको । ○ कम्तिमा ७ सदस्यीय (४ जना पदाधिकारी, ३ जना सदस्य रहने) कार्य समितिको गठन गर्ने । ○ विधान मस्यौदा तयार गर्ने उपसमितिको गठन गर्ने । ○ जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता गर्ने निर्णय । <p>५. तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकताको स्वयं प्रमाणित प्रतिलिपिहरू २/२ प्रति ।</p> <p>६. तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूको नाम, ठेगाना, सम्पर्क नं., ई-मेल, दस्तखत र फोटोसहितको नामावली । (व्यक्तिगत विवरण)</p> <p>७. पदाधिकारीहरूको चालचलन बुझ्नेको प्रहरी प्रतिवेदन । (कार्यालयले बुझ्ने)</p> <p>८. तदर्थ समितिका पदाधिकारीहरू सञ्चालन नागरिकतासहित सनाखतका बखत उपस्थित हुनुपर्ने ।</p> <p>९. संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया तथा सहमती लिनुपर्ने भएमा सोको सिफारिस ।</p>	आवश्यक जांचबुझ्ने सेकाको भोलिपल्ट	रु १०००।-	सहायक प्र.जि.अ. / प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..	१४
५.२.	संस्था नविकरण	<p>१. नविकरणका लागि तोकिएको ढाँचाको निवेदन । (संस्थाको आधिकारिक व्यक्तिको हस्ताक्षर सहित)</p> <p>२. विधानसम्मत साधारणसभाले चालू आ.व. को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व. को लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनोट गरेको निर्णयको माइन्ड्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपि र सम्बन्धित आ.व. को वार्षिक कार्य प्रगति विवरण ।</p> <p>३. सम्बन्धित आ.व. को लेखा परीक्षण प्रतिवेदन ।</p> <p>४. संस्थाको पान नं. (PAN) दर्ता प्रमाणपत्र र सम्बन्धित आ.व. को लागि आन्तरिक राजस्व कार्यालयको सिफारिस ।</p> <p>५. सम्बन्धित आ.व. को लागि सम्बन्धित स्थानीय तह/पालिकाको सिफारिस ।</p> <p>६. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपि, Format मा soft copy ।</p> <p>७. संस्थाको प्रमाणपत्रको फोटोकपी ।</p> <p>८. वैदेशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषद्को कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन र स्थानीय तह (नगरपालिका/महानगरपालिका) कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन ।</p> <p>९. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली ।</p> <p>१०. कूल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थितिको संख्याको विवरण ।</p> <p>११. बालगृह सञ्चालनसम्बन्धी संस्था भए बालगृहमा सशूलक वा निशूलक सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमनसहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस ।</p> <p>१२. लेखापरीक्षकको प्रमाणपत्र, पान नं. (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नवीकरणसमेत देखिने गरी), करचुक्ताको प्रमाणपत्र समेत ।</p>	प्रकृया पूरा भएमा सोही दिन	रु ५००।-	सहायक प्र.जि.अ. / प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..	१४
५.३.	संस्थाको संशोधन	<p>१. रितपूर्वकको निवेदन ।</p> <p>२. नेपाली कागजमा लेखिएको तीन महले विधान - ३ प्रति ।</p> <p>३. नवीकरण भएको संस्थाको प्रमाण पत्र र सोको फोटोकपी ।</p> <p>४. संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरूले पारित गरेको प्रमाणित निर्णय प्रति ।</p> <p>५. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि ।</p> <p>६. संशोधित विधानको पिडिएफमा राखी पेश गर्ने ।</p>	प्रकृया पूरा भएमा सोही दिन		सहायक प्र.जि.अ.		१४

५.४.	जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी	१. रितपूर्वकको निवेदन । २. संस्थाको कार्यसमितिको निर्णय (दर्ता भएको जिल्लाको साधारण सभाबाट संस्थाको शाखा खोल्ने निर्णय) । ३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि(नवीकरण देखिने) । ४. सम्बन्धित नगरपालिकाको सिफारिस पत्र ।	सोही दिन	निशुल्क	सहायक प्र.जि.अ./ प्रकीय अधिकृत/ने ना.	हकमा प्र.जि.अ. र अन्य कर्मचारीको	१४
------	--	---	----------	---------	---------------------------------------	----------------------------------	----

६. छापाखाना तथा पत्रपत्रिका दर्ता

६.१.	पत्रपत्रिका सम्बन्धी	क. प्रकाशक बारे १.स्थानीय तहको सिफारिस । २.जिल्ला प्रशासन कार्यालयलाई संबोधन गरेको तोकिएको ढाँचाको निवेदन । ३. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी । ४. प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाण पत्र, नवीकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, अडिट रिपोर्ट, संचालकहरूको बैठकको निर्णयसमेतका कागजातहरूको प्रमाणित प्रतिलिपि । ५. संचालकहरू सबैको नागरिकताका फोटोकपीहरू । ६. प्रहरी चालचलन ख) सम्पादक बारे १. सूचना तथा सञ्चार मन्त्रालयको सिफारिस । २. सम्पादकको नागरिकता प्रमाणपत्रको फोटोकपी । ३. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातकसम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रिभजनल सर्टिफिकेटका फोटोकपीहरूबाएस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा १० (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरूको फोटोकपीहरू । ४.सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र । ५. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा पत्र । ६. प्रहरी चालचलन ।	प्रकृया पुरोपेक्षी सोहीदिन ।	दानक पात्रका रु.१०००।-अधिसासाहाक रु.७००।-सासाहाक रु.२००।- पाथिकक. रु.३००।-मासिक र अन्य रु.२००।-	सहायक प्र.जि.अ. / प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.,	
६.२.	छापाखाना संचालन सम्बन्धी	१. स्वीकृत छापाखानाबाट पत्रिका छापन मञ्जुरी दिएको सिफारिस । २. छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी । ३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी । ४. छापाखानाले कर तिरेको कर चुक्ता पत्र । ५. स्थानीय तहको सिफारिस ।	प्रकृया पूरा आपछि सोही दिन रु.१,०००।-	प्रशासकीय अधिकृत/शाखा	हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा		

७. मुद्दा

७.१.	जरुरी पक्राउ पूर्वी समर्थन तथा पक्राउ अनुमति	प्रमुख जिल्ला अधिकारी	सोही दिन		मुद्दा शाखा	
७.२.	म्याद थप	जिल्ला अधिकारी समक्ष पेश गर्ने ।			मुद्दा शाखा	
७.३.	क. मुद्दा दर्ता	प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।	सोही दिन		मुद्दा शाखा	
	ख. बयान/थुनछेकआदेश	इजलास समक्ष पेश गरी बयान/थुनछेक आदेश हुने । प्र.जि.अ.बाट	बयान कार्य		मुद्दा शाखा	
	ग. म्याद जारी	फरार प्रतिवादीका हकमा मुद्दा दर्ता भए पछि आदेशानुसार ।	वा सो		मुद्दा शाखा	
७.४.	म्याद तोरेख तोक्ने/प्रमाण मुकरर गर्ने/पेशी तोक्ने	सम्बन्धित प्रतिवादी तोरेखमा रहेको वा म्याद/तोरेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनु पर्ने ।				
७.५.	तोरेखमा बोलाउने/तोरेख थाम्ने	१. तोरेख पर्चा/धरौटी जम्मा गरेको रसिदसहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने । २. प्रचलित कानूनबमोजिम रु १०को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।				
७.६.	फैसला तयारी गर्ने	प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।				

७.७	प्रमाणित प्रतिलिपि दिने	मिसिलमासंलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नुपर्नेछ ।	पेश भएको व्यक्तिले	मुद्दा शाखा		
७.८	सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति, राहत, औषधी उपचार दिलाई भराई दिने ।	१. दुर्घटना पुष्टि हुने मुचुल्कासहितका कागजातहरु (सम्बन्धित प्रहरीबाट) (घटना मुचुल्का, लाश बुझ्नेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदस्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता प्रमाणपत्र, नाताप्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस) सहित सम्बन्धित व्यक्ति/हकदारस्वयं उपस्थित हुनुपर्ने । २. सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्रसहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने ।	प्रकृत्या सम्पन्न भए पश्चात प्रकृत्या सम्पन्न भए पश्चात	मुद्दा शाखा + मुद्दा शाखा		
७.९	दण्ड जरिवाना असुल गर्ने	प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।		शाखा + लेखा		
७.१०	विगो भराउने दिलाउने	१. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधी नाघेको हुनुपर्ने । २. सम्बन्धित जाहेरवाला, घाइते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने । ३. प्रतिवादी फरार रहेको/ धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यूनरही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजथा देखाई दरखास्त दिनु पर्ने ।	प्रकृत्या सम्पन्न भए पश्चात	मुद्दा शाखा + लेखा		
७.११	धरौटी फिर्ता	१. यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन (रु. १० को टिकट सहित) दिनुपर्ने । २. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति	कागजात प्रकृत्या सम्पन्न	मुद्दा शाखा + लेखा शाखा		

८. हातहतियार दर्ता तथा नवीकरण ।

सि.नं	उपलब्ध हुने सेवाको विवरण	आवश्यक पर्ने कागजपत्रहरु/प्रमाणपत्रहरु	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई	गुनासो सुन्ने अधिकारी	सम्पर्ककोठा न
८.१	हातहतियार ईजाजतको आवेदन	१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन । २. निवेदकको निरोगिता सम्बन्धी पत्र । ३. प्रहरी प्रतिवेदन । ४. स्थानीय निकायको सिफारिस ।	आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट	रु.१०१-को टिकट र नियमावलीमा तोकिए बमोजिम	सहायक प्र.जि.अ/प्रशासकीय अधिकृत र शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा स.प्र.जि.अ.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.
८.२	हातहतियार नामसारी सम्बन्धी	१. निर्धारित ढाँचाको निवेदन । २. नागरिकताको प्रमाण पत्र । ३. स्थानीय निकायको सिफारिस । ४. प्रहरी सर्जिमिन मुचुल्का । ५. हतियारको इजाजतपत्र । ६. हकदावी छाडेको कागज ।	आवश्यक जांचबुझ सकेको भोलिपल्ट	रु.१०१-को टिकट			
८.३	हातहतियार नवीकरण सम्बन्धी	१. निर्धारित ढाँचाको निवेदन । २. सकल इजाजत पत्र । ३. वारेस मार्फत भए मञ्जुरी नामा ।	निवेदन परेको दिन	रु.१०१-को टिकट र नियमावली बमोजिमको शुल्क			
८.४	हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी	१. ना.प्र. प्रमाणपत्रको नकल र ईजाजत नम्बर सहितको निवेदन	आवश्यक जांचबुझ सकेको भोलिपल्ट	रु.१०१-को टिकट			
८.५	विदेशबाट नयाँ हातहतियार झिकाउने सम्बन्धमा	१. निर्धारित ढाँचाको निवेदन । २. नागरिकताको प्रमाणपत्र । ३. स्थानीय निकायको सिफारिस । ४. प्रहरी सर्जिमिन मुचुल्का ।	आवश्यक जांचबुझ सकेको भोलिपल्ट	रु.१०१-को टिकट			

९. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी

सि.नं	उपलब्ध हुने सेवाको विवरण	आवश्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई	गुनासो सुन्ने अधिकारी	सम्पर्ककोठा न
९.१	शान्ति सुरक्षाको निवेदन सम्बन्धी	१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन।	सोहि दिन	रु १०१-को टिकट	सहायक प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..	
९.२	गुनासो वा ठाडो उजुरी सम्बन्धी	१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन।	शीघ्र	रु १०१-को टिकट			

१०. अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो

सि.नं	उपलब्ध हुने सेवाको विवरण	आवश्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू	लाग्ने समय	लाग्ने शुल्क	जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई	गुनासो सुन्ने अधिकारी	सम्पर्ककोठा न
१०.१	अनियमितता वा कर्मचारी सँग सम्बन्धित गुनासो स्वस्थापन	१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकायवा संस्थामा, कसले के-कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेकोहो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरू भए सो सम्बन्धी कागजात ।	शीघ्र	रु १०१-को टिकट	सहायक प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..	

९. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

- निर्णय गर्ने प्रकृया- सरकारी निर्णय प्रकृया सरलीकरण निर्देशिका, २०६५ एवं प्रचलित कानून बमोजिम ।
- निर्णय गर्ने अधिकारीहरू:
 - प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र
 - सहायक प्रमुख जिल्ला अधिकारी- प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम
 - प्रकासकिय अधिकृत- प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम

१०. गुनासो फछ्यौट भएको र बाँकी रहेको संख्या

- तत्कालै समाधान हुने गरेको र आफुबाट समाधान हुन नसक्ने गुनासो माथिल्लो निकायमा पेश गर्ने गरिएको ।

११. जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिएका क्रियाकलापहरूको विवरण:

११.१. कार्यालयबाट नियमित सम्पादन भएका क्रियाकलापहरूको विवरण:

आ.व. २०८१/८२ को २०८१ श्रावण देखि २०८२ अषाढ मसान्तसम्म

क्र.सं.	मुख्य क्रियाकलाप	क्रियाकलाप	महिना												जम्मा	इकाई	कैफियत
			श्रावण	भाद्र	असोज	कार्तिक	मंसिर	पुष	माघ	फाल्गुण	चैत्र	बैशाख	जेठ	अषाढ			
१	नागरिकता	नयाँ नागरिकता जारी	११८८	१०३६	५५६	१०१५	८२४	८६९	१०१३	७३१	७७४	१०५०	१७५४	१५९९	१२४०९	थान	
		प्रतिलिपि जारी	१९८७	१४५५	८१५	८६६	८४९	१०१२	११६१	९९२	१०५६	११९१	१३७१	१६१८	१४३७३	थान	
२	राष्ट्रिय परिचयपत्र	बिवरण दर्ता	२८२०	२०५६	१६१४	१५४२	१२५४	१६६०	२३६३	२५६४	३४२६	३३०२	४८७०	४९७०	३२४४१	थान	
		वितरण	१२९७	११४७	६७४	६९८	६१०	१०५०	१४६५	१०२९	९७२	८७७	१०४५	१२२३	१२०८७	थान	
३	राहदानी	निवेदन दर्ता	१८७२	१६९२	११७०	१४१७	२४६	१५७६	१८४०	१२२४	१२६७	१३०५	१७६१	१८८४	१७२५४	थान	
		राहदानी विभाग सिफारिस	५	८	४	२	११	५	५	३	५	१०	१३	७	७८	थान	
		राहदानी वितरण	१४४६	१४३१	१३६१	६०५	६२९	६७६	११८०	१४२३	८११	१२३७	११९८	१७८२	१३७७९	थान	
४	मुद्दा	अघिल्लो आ.व.को अ.ल्या. मुद्दा	१५२												१५२	थान	
		अघिल्लो आ.व.मा फछ्यौट भएको मुद्दा	४५४												४५४	थान	
		चालू आ.व.मा दर्ता भएको मुद्दा	२५	२९	२९	२९	२९	१६	१३	२२	१३	१३	२२	२९	२६९	थान	
		फछ्यौट भएको मुद्दा	१४	१५	१२४	२	१०	३९	१२	२१	१९	७	२१	३५	३१९	थान	
		कूल फछ्यौट हुन बाँकी मुद्दा	१६३	१७७	८२	१०९	१२८	१०५	१०६	१०७	१०१	१०७	१०८	१०२	१०२	थान	
५	संस्था दर्ता	नयाँ दर्ता	११	१०	११	१२	१०	५	११	५	१४	३	१०८	६	२०६	बटा	
		नवीकरण	१०	१०	९३	६३	४०	७९	४८	४०	४८	२८	३१	५८	५४८	बटा	
६	नाबालक परिचयपत्र		७३	३४	३०	४४	३१	५२	४७	२४	५०	५४	६३	५०	५५२	बटा	
७	अनुगमन/निरीक्षण	कारागार	०	०	०	०	०	१	०	०	०	०	१	०	२	पटक	
		सार्वजनिक निकाय	०	५	६	४	३	८	५	३	९	२	२	२	४७	पटक	
		बजार	०	१	३	५	०	११	२३	०	१३	०	२	१८	७६	पटक	
		सुरक्षा निकाय	२	५	२	३	२	१	२	२	१	१	२	२	२५	पटक	
		विकास	१	२	३	१	४	२	१	४	३	२	३	६	३२	पटक	
		आयोजना/विपद्जन्य संघ/संस्था	२	२	२	२	२	३	२	२	८	२	७	२	३६	पटक	
८	बैठक	जिल्ला सुरक्षा समिति	३	१	४	४	२	५	२	४	३	३	२	२	३५	पटक	
		जिल्ला विपद् व्यवस्थापन समिति	१	०	१	०	१	१	०	०	१	०	०	१	६	पटक	
		कार्यालय कर्मचारी बैठक	१	१	१	१	१	१	१	१	१	१	१	१	१२	पटक	
		कार्यालय प्रमुखको बैठक	१	१	१	१	१	१	१	१	१	१	१	१	१२	पटक	
		अन्य बैठक (कृषि, भेटेनरी, पालिका,	४	८	६	६	७	९	५	६	८	७	९	१७	९२	पटक	

		विकास सम्बद्ध)																
९	राहत तथा उद्धार	असहाय एवं विपन्नलाई कम्बल वितरण	०	०	०	०	०	०	२१४	०	१२	०	०	०	२२६	जना		
		उद्धार संख्या	०	१८	७	५	७	६	९	२	३	७	७	६	७७	जना		
		राहत रकम	०।००	०।००	८००००।००	०।००	०।००	०।००	३५०००।००	०।००	२९३५४४।००	०।००	०।००	०।००	१४४३५४४.००	रकम रु.		
१०	कार्यालयको राजस्व आम्दानी	राहदानी शुल्क	१०१२२५००।००	९०७७५००।००	६३७५०००।००	७६१५०००।००	१३३७५००।००	८१६७५००।००	१००७७५००।००	६५२५०००।००	६८४५०००।००	४५६२५००।००	९४४००००।००	१०१०९०००।००	९०२५४०००.००	रकम रु.		
		प्रशासनिक दण्ड जरिवाना जफत	६६०००।००	१६०००।००	६५४८५।००	०।००	०।००	४५०००।००	०।००	१५०००।००	१५०००।००	०।००	४६०००।००	०।००	२६८४८५.००	रकम रु.		
		परीक्षा शुल्क	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०।००	०.००	रकम रु.		
		हात हतियार	१४६५००।००	३५००।००	३०००।००	२३०००।००	०।००	०।००	०।००	७५००।००	०।००	०।००	१२०००।००	६०००।००	२०८५००।००	४१००००.००	रकम रु.	
		अन्य	२९८००।००	१०३५००।००	१२३७००।००	११३३३०।००	५११७००।००	५३०३२५।००	४०८७५।००	१८८०५०।००	२८७७५।००	३६५००।००	११०००।००	२२४५००।००	२६६७९०५.००	रकम रु.		
		कूल जम्मा	१०३६४८००।००	९२००५००।००	६५६७१८५।००	७७५१३३०।००	१८४९२००।००	८७४२८२५।००	१०४९३७५।००	६७२८०५०।००	७५४७५०।००	४६११०००।००	९६०२०००।००	१०५४२०००।००	९३६०३९०.००	रकम रु.		
११	कार्यालयको व्यय विवरण	चालू खर्च	०।००	४०९३०५१।६४	४५५१३०४।३६	२४०५६४३।३७	२८७३३७६।३३	३१०४३२३।०३	२६०६३७५।०३	३४०७०४६।३३	२८५०८६९।३१	२४५८५१२।६०	२८८८८३६।००	३४७०३२०।००	३४७०९६५.२०	रकम रु.		
		पूँजीगत खर्च	०।००	०।००	२६८५००।००	०।००	८२०८०।००	४९४२९२।००	९००००।००	२५२५५३।००	०।००	०।००	७३५४५२।००	३९१८३६।००	२३१४७१३.००	रकम रु.		
		विविध खर्च (खर्च खाता) को खर्च विवरण	०।००	०।००	०।००	०।००	०।००	०।००	३६५०००।००	२३९४३२।०९	३४४९१९।३८	१५५६२५।३९	६९८७५।००	१८९७२८।४०	१३६४५८०.४६	रकम रु.		
		कूल जम्मा	०।००	४०९३०५१।६४	४८१९८०४।३६	२४०५६४३।३७	२९५५४५६।३३	३५९८६१५।०३	३०६१३७५।०३	३८९९०३१।६२	३१९५७८९।०९	२६१४१३७।३९	३६९४१६३।००	४०५१८८४।४०	३८३६८९५.६६	रकम रु.		
१२	कार्यालयको धरौटी विवरण	आम्दानी	०।००	०।००	०।००	०।००	६७७४९०५।१४	०।००	१६६०८४५।००	६५००००।००	११३७०००।००	३२५७३०।००	४५००००।००	६६१७०७।००	११६६०१८७.१४	रकम रु.		
		खर्च	०।००	०।००	०।००	०।००	१९१९३८४।००	८५००००।००	५८१०८५।००	२६९५१०।००	१६६९०००।००	१२५००।००	४७६८००।००	३२६३००।००	६१०४५७९.००	रकम रु.		
		अघिल्लो वर्षको अ.ल्या. आम्दानी	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	६७८३८३७७।९९	रकम रु.	
१३	प्रशासन बुलेटिन प्रकाशन	अर्ध वार्षिक	०	०	०	०	०	०	०	०	०	०	०	०	पटक			
१४	ठाडो उजूरी	उजूरी संख्या	१०६	१३६	८१	८५	७१	८१	७३	९५	५७	१४३	१५२	१११	११९१	संख्या		
		कारवाही भाई फछ्यौट	१०६	१३६	८१	८५	७१	८१	७३	९५	५७	१४३	१५२	१११	११९१	संख्या		
१५	सिफारिस	मधेशी/जनजातिलागय त अन्य	१३०	९८	६४	५१	१९४	३२१	३१९	१०७	११९	७८	८१	१९०	१७५२	वटा		

११.२. २०८१ श्रावण देखि २०८२ अषाढ मसान्तसम्म DDMC निर्णयहरू

क्र.नं.	बैठक मिति	निर्णयहरू
१.	२०८१।०४।२८	<p>१. नदिजन्य विपद्का घटनाहरू हुन सक्ने सम्भावना अझ कायम रहेको हुँदा सबै स्थानीय तह, सुरक्षा निकाय, विपद् क्षेत्रमा कार्य गर्ने संघ/संस्थाहरूले विपद्सँग सम्बन्धीत उपलब्ध श्रोत साधनहरू चुस्त दुरुस्त अवस्थामा राख्ने ।</p> <p>२. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको च.नं. २६ मिति २०८१।०४।०९ गतेको पत्रवाट जिल्ला विपद् व्यवस्थापन कोषको लागि आवश्यक बजेट माग गर्ने विषयको पत्र बैठकमा पेश भई छलफल भयो । सो सम्बन्धमा कोषमा न्यूनतम रु २५,००,०००।००(अक्षरूपी पच्चिस लाख) रहनु पर्नेमा आ.व. २०८०।०८१ बाट यस आ.व. मा जम्मा रु १३,०९,७३१।०० (अक्षरूपी तेह लाख नौ हजार सात सय एकतिस) मात्रै मौज्जात रहेकोले न्यूनतम मौज्जातमा अपुग हुने रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरवार, काठमाडौंसँग माग गर्ने ।</p>
२	२०८१।०६।१८	<p>१. जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायतका केही क्षेत्रमा आगामी केहि दिन भारी वर्षा हुने सम्भावना रहेको भन्ने सूचना प्राप्त भएको र वर्षा समेत भई रहेको हुँदा अति आवश्यक काम भन्दा बाहेक यात्रा नगर्न, नदि/खोला किनार जस्ता जोखिमयुक्त क्षेत्रहरूमा नजान तथा बाढि पहिरोजन्य विपद्बाट जनधनको क्षति हुन निदन उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गर्ने ।</p> <p>२. नदिजन्य विपद्का घटनाहरू हुन सक्ने सम्भावनालाई मध्यनजर गरी स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, गैर सरकारी महासंघ जस्ता विपद्को क्षेत्रमा काम गर्ने निकायहरूले उपलब्ध श्रोत साधनहरू चुस्त दुरुस्त अवस्थामा राख्ने, आवश्यकता अनुसार प्रयोग गर्ने तथा उच्च सतर्कता अपनाउने ।</p> <p>३. हालैको अविरल वर्षाको कारणले भएको क्षतिको प्रारम्भिक विवरण बैठकमा प्रस्तुत भयो । बाढी प्रभावितहरूलाई राहत वितरण गर्दा सम्बन्धित पालिकाले दोहोरो नपर्ने गरी वितरण गर्ने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने ।</p> <p>४. सार्वजनिक आवागमन अवरुद्ध हुनेगरी विप्रेको चतरा-बराहक्षेत्र खण्डमा सम्बन्धित पालिका र सडक डिभिजन कार्यालयको समन्वयमा तत्काल मर्मत सम्भार गरी आवागमन सुचारु हुने व्यवस्था मिलाउने । जिल्ला भित्रका अन्य सडक खण्डमा समेत मर्मत सम्भार गर्नुपर्ने भए सम्बन्धित स्थानीय तह र सडक डिभिजन कार्यालयले समन्वय गरी यथासिघ्र मर्मत सुधार गर्ने ।</p> <p>५. जिल्लामा कृषिजन्य वस्तुहरूको भएको क्षतिको विवरण सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्र, सुनसरीले एकिकृत रूपमा संकलन गरी पेश गर्ने ।</p> <p>६. विपद् पिडितहरूलाई राहतको लागि विपद् व्यवस्थान कोष संचालन कार्यविधि २०७९, विपद् पिडित उद्धार र राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७ बमोजिम प्रकृया पुरा गरी आवश्यकता अनुसार खर्च गर्ने ।</p> <p>७. मिति २०८१।०५।२० गते बराहक्षेत्र नगरपालिका वडा नं. १० को उद्भव घिमिरेको घर तथा गाई गोठमा आगलागी भई गोठ भित्र भएका पशु चौपायाहरू समेत जलेर नष्ट भएकोले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले राहत स्वरूप रु. ५०,०००।- (अक्षरेपी रु. पचास हजार मात्र) सहयोग प्रदान गर्ने ।</p> <p>८. यही २०८१ साल असोज १०-१३ सम्म परेको वर्षाका कारण कोशी नदिमा आएको बाढीमा कोशी नदीको बीचमा (बराहक्षेत्र ९) फसेका नागरिकहरूलाई सकुसल उद्धार गर्न आफ्नो ज्यान जोखिममा राखि उद्धार कार्यमा खटिने उद्धारकर्मीहरूलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिने ।</p>

३	२०८१।०८।१९	<p>१. गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको च.नं. ५८ मिति २०८१।०८।१३ गतेको पत्र मार्फत प्राप्त सचिवस्तर निर्णय बैठकमा पेश भई छलफल भयो । सो सम्बन्धमा सबै सरोकारवाला निकायले प्राप्त निर्देशनको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने ।</p> <p>२. जाडोको मौसम तथा सम्भावित शित लहरको प्रकोपबाट सर्वसाधारणलाई जोगाउन सबै स्थानीय तह र सम्बन्धित कार्यालयहरू तयारी अवस्थामा रहने । सबै स्थानीय तहले न्यानो कपडा, आगो बालन दाउरा, जाडोमा उपयोग हुने सामग्रीहरू तयारी अवस्थामा राख्ने र आवश्यक औषधिको व्यवस्था समेत सबै स्थानीय तहले मिलाउने । जिल्ला प्रशासन कार्यालय, सुनसरीसमेतले शीतलहर प्रभावितलाई आवश्यक पर्ने न्यानो कपडा आवश्यक मात्रामा मौज्जात राख्ने ।</p> <p>३. शीतलहरको समयमा अत्याधिक चिसोका कारण रुघा, खोकी, पखाला, निमोनियाजस्ता रोगहरूबाट ग्रसित हुन सक्ने सम्भावना भएकाले जिल्ला अस्पताल लगायत स्थानीय स्वास्थ्य चौकीहरूमा नेपाल सरकारले निःशुल्क वितरण गर्ने, सम्बन्धित औषधी तथा उपकरणको पर्याप्त मौज्जात सबै स्थानीय तहले राख्ने । आ-आफ्नो स्थानीय तहका Ambulance तयारी अवस्थामा राख्ने ।</p> <p>४. शीतलहरबाट सुरक्षित रहनका लागि सचेतनामूलक सूचना एवं जानकारी स्थानीय संचार माध्यम मार्फत प्रसारण गर्ने व्यवस्था पालिकाहरूले मिलाउने ।</p> <p>५. चिसोबाट प्रभावित सर्वसाधारणलाई उपलब्ध गराउन स्थानीय तहको माग अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिशमा डिभिजन वन कार्यालयले सहूलियत दरमा आवश्यक दाउरा उपलब्ध गराउने ।</p> <p>६. चिसो मौसमको समयमा गाउँ घरतिर आगो बाली घुर् ताप्ने चलन रहेकोले उक्त घुर्बाट आगलागी हुन सक्ने सम्भावनालाई मध्यनजर गरी सचेत हुँदै त्यस्ता घटनाहरूको लगत राखी सम्बन्धित निकायमा विवरण पठाउने । साथै राहत वितरणको कार्य बैक मार्फत गरी सो को तथ्याङ्क स्थानीय तहहरूले अभिलेख राख्ने ।</p> <p>७. सिटी सफारीको अव्यवस्थित संचालन तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण सडक दुर्घटनाका घटना बढ्दै गएको हुँदा सबै पालिकाहरूले ट्रफिक प्रहरीसँग समन्वय गरी सिटी सफारीको व्यवस्थित संचालन, रुट व्यवस्थापन, पार्किङ व्यवस्थापन गरी सडक दुर्घटना जोखिम न्यूनिकरण गर्ने ।</p>
४	२०८१।०९।०३	<p>१. मिति २०८१।०८।१९ गते बसेको विपद् व्यवस्थापन समितिको बैठक निर्णय कार्यन्वयन अवस्थाको समिक्षा गर्दा सन्तोषजनक रहेको पाइयो ।</p> <p>२. भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको, सुनसरीको च.नं. २१९ मिति २०८१।०८।१९ गतेको पत्र मार्फत कोशी गाउँपालिका वडा नं. ७ स्थित खेरवार कृषि फर्मकी संचालक श्री पुजा यादवको गोठमा मिति २०८१।०७।२८ गते आगलागी भई ३ वटा गाई, २ वटा बाच्छी, ३ वटा खसी र १ वटा बाखा जली नष्ट भएको तथा २ वटा गाई जलेर घाईते भएकोले क्षति बापत १,५०,०००।०० (अक्षरेपी एक लाख पचास हजार) उपलब्ध गराउन विपद् व्यवस्थापन समितिबाट निर्णय गरिदिनुहुन भनि पत्राचार भएकोले सो को अनुमोदन गरियो ।</p> <p>३. जलश्रोत तथा सिंचाइ विकास डिभिजन, सुनसरीको च.नं. १९१ मिति २०८१।०९।०१ गतेको पत्र मार्फत मिति २०८१ साल श्रावण, भाद्र र आश्विन महिनामा अविरल वर्षाका कारण आएको पानीजन्य विपद्को कारण क्षति भएको योजनाहरूको प्राप्त विवरण अनुमोदन गरियो ।</p> <p>४. हाल जिल्लाका दक्षिणि भेगमा रहेका गाउँ बस्तीमा जंगली जनावर निल गाईहरू पसी कृषकहरूको अन्नवाली नष्ट गरिरहेकोले बन्धजन्तुबाट हुने क्षतिको राहत सम्बन्धी निर्देशिका, २०८० मा निल गाई समावेश नभएकोले निलगाईलाई समेत हिंस्रक जनावरको रूपमा समावेश गरी क्षतिको व्यवस्थापनको लागि डिभिजन वन कार्यालय, सुनसरी मार्फत वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।</p>

५	२०८१।१२।२१	<p>१. हाल नेपालको जलवायु परिवर्तनसँगै जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेको छ । सुख्खा, खडेरी, हावाहुरी, बतास, अतिवृष्टी/अनावृष्टीसँगै हुन सक्ने सम्भावित दुर्घटना जस्तै आगलागी आदिबाट मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारीका लागि सबै स्थानीय तहले सबै नागरिकलाई यसबारेमा सूचना प्रवाह गर्ने, स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रमा First aid kit, आगलागी नियन्त्रणका सामग्री, खाद्य सामग्री साथै Ambulance लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरू तयारी अवस्थामा राख्ने ।</p> <p>२. गृह मन्त्रालय विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाको च.नं. १६८ मिति २०८१।१०।२२ को पत्रानुसार डढेलो तथा आगलागी नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई लागु गर्ने भनि निर्देशन भए बमोजिम डढेलो तथा आगलागी नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ सशोधन सहित अनुमोदन गर्ने ।</p> <p>३. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको च.नं. ९६९ मिति २०८१।१०।१५ को पत्रानुसार विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१ कार्यान्वयन गर्ने ।</p> <p>४. शहरी विकास तथा भवन कार्यालय, कोशी प्रदेश, विराटनगरको च.नं. ६६२ मिति २०८१।०९।१९ र च.नं. ६७५ मिति २०८१।०९।२१ को पत्र बैठकमा पेश भयो । उक्त पत्र बमोजिम यस जिल्ला अन्तर्गतको केही स्थानीय तहका वडाहरूमा अबिरल वर्षाका कारण संचरनामा क्षति पुगेको हुँदा मर्मत संभारको लागि आवश्यक निर्णयको लागि लेखि पठाएकोमा सम्बन्धित पालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिस प्राप्त भए पश्चात प्रकृया अघि बढाउने ।</p> <p>५. यस जिल्लाको कोशी गाउँपालिका रहेको कोशीटप्पु बन्यजन्तु आरक्षको नजिकमा पर्ने कोशी, रामधुनी, बराहक्षेत्र र भोक्राहा नरसिंह गाउँपालिकाहरूमा जंगली हात्ती लगायत जंगली जनावरले समय समयमा गाउँ क्षेत्रमा प्रवेश गरी बाली नाली नष्ट गर्नुका साथै स्थानीयहरूको ज्यान समेत गइसेकोले स्थानीय पालिका समेतको सहयोगमा मानव जनावर द्वन्द्व व्यवस्थापनका लागि विशेषज्ञ सहितको टोलीबाट अनुगमन तथा राहतको लागि पहल गर्ने ।</p> <p>६. मिति २०८१।१२।१३ गते बुधवारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित सेन्ट्रल प्लाजामा भएको आगलागीको घटनामा ११ जनालाई सकुसल उद्धार गर्ने कार्यमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान कार्यालय, इटहरी उपमहानगरपालिका, इटहरी नगर प्रहरी, स्थानीय नागरिक तथा उक्त आगलागी नियन्त्रणका लागि जिल्ला भित्रका तथा छिमेकी जिल्लाका दमकल उपलब्ध गराउने पालिका तथा दमकलका कर्मचारीहरूको कामको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्ने ।</p> <p>७. विपद् व्यवस्थापन कोषमा नेपाल सरकारबाट प्राप्त भएको रकम रु. २५,०९,७३१।- (अक्षरूपी पच्चिस लाख नौ हजार सात सय एकतीस मात्र) मध्ये २०८१ श्रावण देखी मिति २०८१।१२।२० गते सम्म खर्च भएको दैवि प्रकोप उद्धारका सामग्री (कम्बल) खरिद बापत २,७१,२००।- (अक्षरूपी दुई लाख एकहत्तरी हजार दुई सय मात्र), चट्याङ्गबाट मृत्यु भएका २ (दुई) जना र नालामा लडी मृत्यु भएको १ (एक) गरी जम्मा ३ (तीन) जना मानिसको नजिकको हकदारलाई प्रति व्यक्ति २,००,०००।- का दरले राहत बापत रु ६,००,०००।- (अक्षरूपी छ लाख मात्र), आगलागी बापत ५१ जनालाई भुक्तानी भएको ५,९३,५४४।- (अक्षरूपी पाँच लाख तेरानब्बे हजार पाँच सय चौवालिसति मात्र) र विपद् कृतिम घटना अभ्यास बापत खर्च भएको रकम रु ७३,९००।- (तिरहरत हजार नौ सय मात्र) गरी जम्मा रु. १५,३८,६४४ (अक्षरूपी पन्द्र लाख अडितस हजार छ सय चौवालीस मात्र) भएको खर्च अनुमोदन गरियो । हाल विपद् व्यवस्थापन कोषमा ९,७१,०८७।०० (नौ लाख एकहतर हजार सतासी रुपैया मात्र) रहेको व्यहोरा बैठकमा जानकारी गराइयो । साथै प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्जात रहेको २८,२५,०००।- (अठ्ठाइस लाख पच्चिस हजार मात्र) मध्ये ४,२०,०००।- (चार लाख बिस हजार) आगलागी, चट्याङ्ग, बाढी बापत खर्च भई हाल २४,०५,०००।- (चौबिस लाख पाँच हजार मात्र) रहेका समेत अनुमोदन गरियो । आगलागीबाट क्षति तथा विपद्को घटनाबाट मृत्यु भएको घर परिवारलाई यस कार्यालयबाट प्रदान गरिएको राहत वितरण यसै साथ संलग्न छ ।</p> <p>८. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको च.नं. २६ मिति</p>
---	------------	--

		<p>२०८१।०४।०९ गतेको पत्रबाट कोषमा न्यूनतम रु २५,००,०००।००(अक्षरूपी पच्चिस लाख) रहनु पर्नेमा हाल जम्मा ९,७१,०८७।०० (नौ लाख एकहतर हजार सतासी रुपैया मात्र) मात्रै मौज्दात रहेकोले न्यूनतम मौज्दातमा अपुग हुने रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौंसँग माग गर्ने ।</p> <p>९. भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरीको च.नं. ३२९, ३३० र ३३१, मिति २०८१।१०।२१ को पत्रबाट जिल्लाका तपसिल बमोजिमको स्थानमा आगलागी भई पशु चौपाया तथा गोठ जली नष्टभएकोले राहत उपलब्ध गराई दिनुहुन भनि लेखि आएकोले सोही बमोजिम राहत रकम उपलब्ध गराउन निर्देशन दिने ।</p> <table border="1" data-bbox="496 443 1473 689"> <thead> <tr> <th>क्र.सं.</th> <th>आगलागी भएको स्थान</th> <th>आगलागी भएको मिति</th> <th>राहत पाउनेको नाम</th> <th>राहत रकम</th> <th>कै.</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>रामधुनी-३</td> <td>२०८१।०९।०१</td> <td>कानन चौधरी</td> <td>४०,०००।-</td> <td></td> </tr> <tr> <td>२</td> <td>बराहक्षेत्र-१०</td> <td>२०८१।०९।१६</td> <td>राम बहादुर खत्री</td> <td>८०,०००।-</td> <td></td> </tr> <tr> <td>३</td> <td>भोक्राह नरसीह-५</td> <td>२०८१।१०।०९</td> <td>तैयव सा मिया</td> <td>३०,०००।-</td> <td></td> </tr> </tbody> </table>	क्र.सं.	आगलागी भएको स्थान	आगलागी भएको मिति	राहत पाउनेको नाम	राहत रकम	कै.	१	रामधुनी-३	२०८१।०९।०१	कानन चौधरी	४०,०००।-		२	बराहक्षेत्र-१०	२०८१।०९।१६	राम बहादुर खत्री	८०,०००।-		३	भोक्राह नरसीह-५	२०८१।१०।०९	तैयव सा मिया	३०,०००।-	
क्र.सं.	आगलागी भएको स्थान	आगलागी भएको मिति	राहत पाउनेको नाम	राहत रकम	कै.																					
१	रामधुनी-३	२०८१।०९।०१	कानन चौधरी	४०,०००।-																						
२	बराहक्षेत्र-१०	२०८१।०९।१६	राम बहादुर खत्री	८०,०००।-																						
३	भोक्राह नरसीह-५	२०८१।१०।०९	तैयव सा मिया	३०,०००।-																						
२०८२।०३।२५		<p>१. जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना- २०८२ बैठकमा पेश भई पारित गरियो । यस जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ तर्जुमा गर्ने क्रममा सहयोग गर्नुहुने सम्बद्ध निकायहरु, स्थानीय तह, राजनैतिक दलहरु, सरकारी तथा गैरसरकारी संस्था/निकायहरु, विषयगत कार्यालयहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, सञ्चारकर्मीहरु सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने, साथै यस प्रतिकार्य योजनाको अद्यावधिक कार्यमा प्राविधिक सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाईटी, सुनसरीलाई विशेष धन्यवाद ज्ञापन गरियो ।</p> <p>२. गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको च.नं. १९४८ मिति २०८२।०३।०९ गतेको पत्रसाथ प्राप्त मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकको निर्णय बैठकमा पेश भई छलफल भयो । सो सम्बन्धमा भएको निर्णयको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने ।</p> <p>३. गृह मन्त्रालय, विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाको च.नं. ८.१/३६६ मिति २०८२।०३।१६ गतेको पत्र बैठकमा पेश भई छलफल भयो । तत्सम्बन्धमा प्राप्त निर्देशनको प्रभावकारी कार्यान्वयन गर्ने/गराउने ।</p> <p>४. विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ तयार भई लागु समेत भइसको अवस्था छ । सो मापदण्ड लागु गर्न जिल्ला स्थित सबै स्थानीय तहहरुलाई यस कार्यालयमो च.नं. २९२ मिति २०८२।०१।०९ गतेको पत्र मार्फत पठाइएकोमा कतिपय स्थानीय तह/वडा कार्यालयहरुले विभिन्न विपद्जन्य घटनाहरु जस्तै आगलागी, चट्याङ्ग, हावाहुरी लगायतको राहतका लागि अझै पनी जिल्ला प्रशासन कार्यालयमानै सिफारिस गरि पठाउने गरेको पाइएकोले सबै स्थानीय तहले सो मापदण्ड लागु गर्नका लागि आ-आफ्नो वडाहरुमा परिपत्र गर्ने ।</p> <p>५. मिति २०४६ सालमा स्थापना भई संचालनमा रहेको बर्जु गाउँपालिका वडा नं. ३ स्थित प्रहरी चौकीले भोगचलन गरी कार्यालय संचालन गर्दै आएको जग्गा जम्मा क्षेत्रफल २०४८.९४ बर्ग मिटर मध्ये क्रि.नं. ४२७ मा १०१.५८, क्रि.नं. ४२९ मा ३३८.६३ गरी जम्मा ४४०.२१ बर्ग मिटर प्रहरी चौकी अमडुवाको नाममा विभिन्न मितिमा हस्तान्तरण भई लालपुर्जा समेत प्राप्त भई सकेको र बाँकी जग्गा १६०८.७३ (०-४-१५) बर्ग मिटर जग्गाको मिति २०८१।०२।२० गते नापी कार्यालय, इनरुवाबाट माग बमोजिम उतार गरिएको नक्सा तथा फिल्डबुक बमोजिम कोहि कसैको हकदावी नदेखिई ऐलानी भई उक्त प्रहरी चौकीको नै हक भोगमा रहेको हुँदा उक्त जग्गा प्रचलित कानून बमोजिम अमडुवा प्रहरी चौकी, बर्जु-३ सुनसरीको नाममा दर्ता कायम हुने गरी आवश्यक प्रकृया अगाडी बढाई दिन बर्जु गाउँपालिकाको च.नं. २४४२ मिति २०८१।०३।११ गतेको पत्रबाट अनुरोध भई आएको, मिति २०८१।०३।०९ गतेको कार्यपालिकाको बैठकको निर्णय, जिल्ला प्रहरी कार्यालय, सुनसरीको च.नं. १७३ मिति २०८१।०३।१७ गतेको पत्र, सेप्टा उतार, प्रिन्ट नक्सा समेतको आधारमा उल्लेखित जग्गा प्रहरी चौकी, अमडुवालाई उपयोग गर्न दिन</p>																								

		<p>(भोगाधिकार) सम्बन्धित निकायलाई सिफारिस गर्ने भनी २०८१ साल आश्विन ०७ गते सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी सिफारिस समितिबाट निर्णय भइसकेको सन्दर्भमा उक्त जग्गा प्रकोप उद्धार तथा व्यवस्थापनका लागि आवश्यक नपने भनी जिल्ला प्रहरी कार्यालय, सुनसरीको च.नं. १८८ मिति २०८२।०१।२८ गतेको तथा बर्जु गाउँपालिकाको च.नं. २७८३ मिति २०८२।०३।२३ गतेको पत्रसाथ प्राप्त स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम उल्लेखित जग्गाहरू विपद् व्यवस्थापन प्रयोजनका लागि आवश्यक नपने देखिएकोले सोही व्यहोरा गृह मन्त्रालयमा सिफारिस गर्ने ।</p> <p>६. वर्षातको समय शुरु भइसकेकोले खोला नालाहरूमा पानीको मात्रा बढ्न जाने सम्भावनालाई मध्यनजर गरी सम्पूर्ण पालिकाहरूले आ-आफ्नो क्षेत्रका खोला नाला हरू सफा गरी पानी जम्न नदिने व्यवस्था मिलाउने तथा खोला छेउछाउमा रहेका बस्ती विशेषतः कोशी ब्यारेज तथा बराहक्षेत्र स्थित बानडाडा तथा कोशी नदिको आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सो सम्बन्धमा जानकारी गराइ सतर्क रहन अनुरोध गर्ने ।</p> <p>७. सबै स्थानीय तह, सुरक्षा निकाय, विपद् क्षेत्रमा कार्य गर्ने संघ/संस्थाहरूले विपद् सँग सम्बन्धित उपलब्ध श्रोत साधनहरू चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहने ।</p> <p>८. सुनसरी जिल्लाभित्र हुन सक्ने जुनसुकै प्रकारका विपद्का घटनाहरूबाट मानवीय तथा भौतिक क्षतिलाई कम गर्ने, मानवीय उद्धार गर्न आवश्यक पर्ने उद्धारका सामग्रीहरू सूचना प्रविधिसँग सम्बन्धी Equipments आवश्यकतानुसार चुस्त दुरुस्त राख्ने/राख्न लगाउने । स्थानीय तहहरूले समेत LEOC मा रहेका संचारका साधनहरू र कर्मचारीहरू सबैलाई चौबिसै घण्टा व्यवस्थापन गरी विपद्सम्बन्धी घटनाका विवरणहरू संकलन गरी DEOC मा पठाउने ।</p> <p>९. विपद् व्यवस्थापन कोषमा नेपाल सरकारबाट प्राप्त भएको रकम मध्ये आ.व. यस आ.व. २०८०/०८१ को मिति २०८१।१२।२१ गतेको पश्चात जिल्लाका विभिन्न स्थानमा भएको आगलागी लाग्यतका बिपद्मा राहत स्वरुप उपलब्ध गराइएको रकम रु १०,०००।— (दस हजार मात्र) अनुमोदन गरियो ।</p>
--	--	---

११.३. सुनसरी जिल्लाबाट निर्वाचित प्रत्यक्ष तथा सामानुपातिक सांसदहरूको विवरण

११.३.१. प्रतिनिधि सभा सदस्य तर्फको उम्मेदवारहरूको अन्तिम नामावली विवरण

क) प्रतिनिधि सभा: प्रत्यक्ष तर्फ

क्र सं	दल	नि.क्षे.	नाम/थर	लिङ्ग	ठेगाना		सम्पर्क नं.	पक्ष	कैफिय त
				उमेर	स्थायी	अस्थायी			
१	ज.स.पा.	१	अशोक कुमार राई	पुरुष (६५)	धरान उप-म.न.पा.-१५, सुनसरी	-	9851086666	-	
२	ने.क.पा.(एमाले)	२	भीम प्रसाद आचार्य	पुरुष (६३)	इनरुवा न.पा.-६, सिकारी टोल, सुनसरी	-	9841983977	-	
३	ने.क.पा.(एमाले)	३	भगवती चौधरी	महिला (५१)	दुहवी न.पा.-२, सुनसरी	-	9851029281	-	
४	नेपाली काँग्रेस	४	जानेन्द्र बहादुर कार्की	पुरुष (६५)	बराहक्षेत्र न.पा.-१०, गैरी गाँउ, सुनसरी	-	9851014940	संस्थापन	

ख) प्रतिनिधि सभा: समानुपातिक तर्फ

क्र सं	दल	वर्ग	नाम/थर	लिङ्ग	ठेगाना		सम्पर्क नं.	पक्ष	कैफिय त
				उमेर	स्थायी	अस्थायी			
१	राष्ट्रिय स्वतन्त्र पार्टी	थारु	अशोक कुमार चौधरी	पुरुष (३९)	इटहरी उप-म.न.पा.-५, पचरुखी, सुनसरी	-	9862042065	-	
२	नेपाली काँग्रेस	थारु	कल्पना चौधरी	महिला (५६)	इटहरी उप-म.न.पा.-८, गैसार, सुनसरी	-	9842035199	संस्थापन	

११.३.२. प्रदेश सभा सदस्य तर्फको उम्मेदवारहरुको अन्तिम नामावली विवरण

क) प्रदेश सभा: प्रत्यक्ष तर्फ

क्र.सं.	दल	नि.क्षे.	नाम/थर	लिङ्ग	ठेगाना		सम्पर्क नं.	पक्ष	कैफियत
				उमेर	स्थायी	अस्थायी			
१	ने.क.पा.(एमाले)	१(क)	रमेश कुमार बस्नेत	पुरुष (५६)	धरान उप-म.न.पा.-६, रामफल चोक, सुनसरी	-	9852060255	-	
२	ने.क.पा.(एमाले)	१(ख)	विजय कुमार राई	पुरुष (५१)	धरान उप-म.न.पा.-११, सिर्जना चोक, सुनसरी	-	9851085887	-	
३	ने.क.पा.(एमाले)	२(क)	रेवतीरमण भण्डारी	पुरुष (५७)	इटहरी उप-म.न.पा.-६, सरस्वती टोल, सुनसरी	-	9852048499	-	
४	ने.क.पा.(एमाले)	२(ख)	राम प्रसाद महतो	पुरुष (६७)	इनरुवा न.पा.-२, जनसेवा टोल, सुनसरी	-	9852061500	-	
५	ने.क.पा.(एमाले)	३(क)	रोहित बहादुर कार्की	पुरुष (७१)	इटहरी उप-म.न.पा.-१२, खनार, सुनसरी	-	9842077164	-	
६	ने.क.पा.(एमाले)	३(ख)	रामदेव यादव	पुरुष (६१)	गढी गा.पा.-२, मझौ, सुनसरी	-	9852071821	-	
७	नेपाली काँग्रेस	४(क)	सदानन्द मण्डल	पुरुष (५५)	कोशी गा.पा.-२, मण्डल टोल, सुनसरी	-	9808335730	संस्थापन	
८	नेपाली काँग्रेस	४(ख)	ईसाइल मंसुरी	पुरुष (४६)	भोक्राहा नरसिंह गा.पा.- ४, भोक्राहा, सुनसरी	-	9852040006	संस्थापन	

ख) प्रदेश सभा: समानुपातिक

क्र.सं.	दल	वर्ग	नाम/थर	लिङ्ग/	ठेगाना		सम्पर्क नं.	पक्ष	कैफियत
				उमेर	स्थायी	अस्थायी			
१	ने.क.पा.(एमाले)	आदिवासी/ जनजाति	मिना श्रेष्ठ	महिला(४७)	इटहरी उप-म.न.पा.-६, सुनसरी	-	9851040927	-	
२		आदिवासी/ जनजाति	यशोदा कायस्थ	महिला(५४)	धरान उप-म.न.पा.-२, सुनसरी	-	9842052333	-	
३		खस आर्य	निरादेवी खनाल आचार्य	महिला(५७)	इनरुवा न.पा.-६, सुनसरी	-	9842071842	-	
४	नेपाली काँग्रेस	जनजाति	ममता तामाङ्ग मगर	महिला(४२)	बराहक्षेत्र न.पा.-१, चतरा, सुनसरी	-	9851322155	संस्थापन	
५		दलित/ अल्पसंख्यक	सुनिता कुमारी गुरुङ्ग (राम)	महिला(४२)	बर्जु गा.पा.-१, सुनसरी	-	9825370846	संस्थापन	
६		थारु	सुनिता गच्छदार चौधरी	महिला(४७)	दुहवी न.पा.-२, सुनसरी	-	9810557744	संस्थापन	
७	ने.क.पा. (माओवादी केन्द्र)	दलित	सपना दर्जी	महिला(३६)	इटहरी उप-म.न.पा.-५, सुनसरी	-	9848643382 9812389424	-	

११.४. सुशासन तथा सेवा प्रवाह सम्बन्धी कार्यालयका गतिविधिहरु:

११.४.१. कार्यालयबाट भएका असल अभ्यासहरु:

- कार्यालयमामा बिचौलीया प्रवेश निषेध गरी सेवा प्रवाहमा सहजीकरण कार्यालयबाट नै गरिएको ।
- राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका फारामहरु कार्यालयबाट निःशुल्क रूपमा भरी दिने व्यवस्था गरिएको ।
- E-Passport को सेवालाई सहज बनाउन कार्यालयबाट Live-Enrollment गर्ने कार्य गरिएको ।
- नागरिक सहायता कक्षबाट नै हुलाक टिकट विक्री, निवेदनको ढाँचा उपलब्ध गराइएको ।
- सेवान्नाहीलाई बसेर सेवा लिन बेन्चको व्यवस्था मिलाइएको ।
- टोकन प्रणालीको व्यवस्था मिलाइएको ।

११.४.२. प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय:

- स्थानीय तह र स्थानीय प्रशासनबीच अन्तरक्रियात्मक समन्वय बैठक ।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा नियमित बैठक
- सुरक्षा सम्बन्धी कार्यका लागि समन्वय
- सरोकारवाला निकायहरूसँग समय समयमा अन्तरक्रिया समन्वयात्मक बैठक तथा छलफल गर्ने गरिएको
- विकास निर्माणको लागि संयुक्त अनुगमन
- सार्वजनिक पर्ती जग्गा, वनजंगललगायत प्राकृतिक श्रोत साधन संरक्षण
- विषयगत कार्यालय, स्थानीय तह र जिल्ला सुरक्षा समितिबीच समन्वय
- नियमित रूपमा कार्यालय प्रमुख बैठक, समस्या सम्बोधन
- सूचना अधिकारी र गुनासो अधिकारी तोकिएको ।

११.५. विविध कार्य तथा अभियानहरू:-

११.५.१. राष्ट्रिय परिचयपत्र अभियान:-


- यस जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन गरेपनि धेरै नागरिकहरूको विवरण दर्ता छुट हुन गएकोले पुनः प्रत्येक गाउँपालिकाहरूमा अभियान सञ्चालनको लागि अनुरोध भई कार्यक्रम सञ्चालन गर्ने ।

११.५.२ नवप्रवर्तात्मककार्यहरू:-

- कार्यालय सौन्दर्यीकरण ।




- कार्यालयको नागरिक सहायता कक्षमा हुलाक टिकट बिक्री वितरण केन्द्र



- सुत्केरी महिलाहरुको लागि स्तनपान कक्षको स्थापना





१५.३. कार्यालयको इमेल ठेगाना:

daosunsari@moha.gov.np

daosunsari@gmail.com

daosunsari.avilekh@mail.com

१५.४. कार्यालयको सम्पर्क फोन नः

०२५-५६५१५१, ०२५-५६५०२२, (कार्यालय)

०२५-५६५४९४ (जिल्ला आपत्कालीन कार्य संचालन केन्द्र)

०२५-५६५१७२ (प्र.जि.अ. निवास)

०२५-५६५१३२, ५६६८७९ (स.प्र.जि.अ. निवास)

१५. सूचना परियोजनामा प्राप्त वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौतासम्बन्धी विवरण

✓ नभएको ।

१६. संचालन गरेको कार्यक्रम सोको प्रगति प्रतिवेदन

✓ नियमित सेवा प्रवाह र अन्य कार्यक्रम सम्पन्न भए पश्चात तत्कालै जानकारी दिने गरिएको ।

१७. जिल्ला प्रशासन कार्यालय सुनसरीले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

✓ हालसम्म सूचना पाउँ भनी निवेदन प्राप्त नभएको ।

१८. सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

✓ तत्कालै मौखिक वा लिखित रूपमा दिने गरिएको ।

✓ सूचनाको हक सम्बन्धी ऐन/नियम मिक हकको धारा २७/२८ मा उल्लेखित संरक्षण गरिएको बाहेकका सूचना दिने गरेको ।

✓ जिल्लाको शान्ति सुरक्षा विषयका सूचना दिइने छैन ।

✓ व्यक्तिको नागरिकता सम्बन्धी विवरण सम्बन्धित व्यक्तिलाई मात्र दिने गरेको ।

१९. जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचनाहरू अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण

✓ तोकिए बमोजिम कार्यालयबाट प्रकाशन हुने बार्षिक तथा अर्धवार्षिक विवरण मार्फत सूचना प्रकाशन गर्ने गरिएको ।

धन्यवाद